

२०८० बैशाख - असार

सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण



रंगेली नगरपालिका
कोशी प्रदेश, मोरङ्ग नेपाल ।

स्वत प्रकाशन (Proactive Disclosure)

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानूनी व्यवस्था छ । यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शीर्षक तोकिएका छन् ।

यसै क्रममा, रंगेली नगरपालिकाले आफ्नो नियमित विवरण प्रकाशित गर्दै आएको सन्दर्भमा आ.व. २०७९/८० सालको बैशाख, जेष्ठ र असार महिनामा सम्पादित कामको विवरण प्रस्तुत गरेको छ ।

रंगेली नगरपालिका

नगरकार्यपालिकाको कार्यालय

कोशी प्रदेश, मोरङ्ग ।

मिति : २०८० श्रावण १०

विषयसूची

१. रंगेली नगरपालिकाको स्वरूप र प्रकृति
२. नगरपालिकाको काम, कर्तव्य र अधिकार
३. रंगेली नगरपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण

३.१ संगठन स्वरूप

३.२ शाखागत कार्यविवरण

३.३ नगर कार्यपालिकामा कार्यरत कर्मचारीको विवरण

३.४ बडा कार्यालयमा कार्यरत कर्मचारीको विवरण

३.५ स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको विवरण

४. नगरपालिकाबाट प्रदान गरिने सेवा

५. रंगेली नगरपालिका अन्तर्गत शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

६. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि

७. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

९. सम्पादन गरेको कामको विवरण

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद

११. ऐन, नियम, विनियम वा निर्देशकाको सूची

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

१३. तोकिए बमोजिमका अन्य विवरण

१४. अधिल्लो आ.व.मा सञ्चालित कार्यक्रमहरू

१५. रंगेली नगरपालिकाको वेबसाइट

१६. रंगेली नगरपालिकालाई प्राप्त भएको वैदेशिक सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण

१७. रंगेली नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन

१८. रंगेली नगरपालिकाले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली

१९. रंगेली नगरपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

२०. रंगेली नगरपालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण

रंगेली नगरपालिका

कोशी प्रदेश, मोरङ्ग

सूचनाको हक्सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५को नियम ३ बमोजिम प्रकाशित विवरण

२०८० बैशाख, जेष्ठ र असार सम्मको विवरण

नगरपालिकाको स्वरूप र प्रकृति


रंगेली नगरपालिको नामकरण सम्बन्धमा विभिन्न भनाइहरू पाइन्छन् जसमध्ये एउटा प्रचलित भनाइअनुसार मोरड जिल्लाको नामकरण १७ औं शताब्दीका लिम्बु राजा माउरोङ्ग रोङ्गग मुडग हङ्गको शासन कालमा भएको बुझिन्छ । उक्त समयमा मोरड राज्यको राजधानी जिल्ला रंगेली भन्ने स्थानमा रहेको पाइन्छ । सोही स्थानलाई हाल आएर रंगेली नामकरण गरिएको एतिहासिक पुष्टि छ ।

रंगेली नगरपालिका नेपालको प्रशासनिक विभाजनअनुसार कोशी प्रदेशअन्तर्गत मोरङ्ग जिल्लामा पर्दछ । भौगोलिक रूपमा २६° २०' देखि २६° ५३' उत्तरी अक्षांश र ८७° १६' देखि ८७° २१' पूर्वी देशान्तरमा पर्दछ । समुद्र सतहबाट ६४ देखि ८८ मिटरको उचाइमा पर्ने यो नगरपालिका समथर तराईमा रहेको छ । रंगेली नगरपालिका कोशी प्रदेशमा अवस्थित मोरड जिल्लाको तराई भागमा अवस्थित छ । प्रशासकीय हिसाबमा यस नगरपालिकामा तत्कालीन ३ वटा गाउँ विकास समिति र १ वटा नगरपालिका (बबियाविर्ता, दर्वेशा, रंगेली र आमगाढी) समेटेर निर्माण गरिएको हो । मोरड जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरूमध्ये रंगेली विकासको सम्भावना बोकेको नगरपालिकाको रूपमा रहेको छ । साथै सचेत राजनीतिक दल र उत्प्रेरित नगरपालिकावासीसमेत यो नगरपालिकाका दिगो विकासका स्रोतका रूपमा रहेका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुनाबमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले २०७३ पुस २२ मा पेस गरेको प्रतिवेदनअनुसार माननीय सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले २०७३।११।२० मा पेस गरेको प्रतिवेदनका आधारमा नेपाल सरकारले २०७३।११।२७ मा देहायबमोजिम प्रशासकीय हिसाबमा यस नगरपालिका तत्कालीन बबियाविर्ता, दर्वेशा गाउँ विकास समिति र रंगेली नगरपालिका समेटेर निर्माण गरिएको हो । रंगेली नगरपालिकामा समेटिएका साबिकको गा.वि.स. हरूको वडागत विवरण निम्नअनुसार रहेको छ ।

हालको वडा नं.	समावेश भएका साबिक गा.वि.स.	साबिक वडा नं.	क्षेत्रफल (वर्ग किमी)
१	बबियाविर्ता	१,२,५,६,७,८,९	१७.३
२	बबियाविर्ता	३,४	२२.१२
३	दर्वेशा	४,७,९	१७.१४
४	रंगेली	८,९	७.४८
५	आमगाढी	१,९	११.१४

६	रंगेली	५, ६, ३, ७	६.४६
७	रंगेली	१, ४, २	३.३८
८	दर्वेशा	१, २, ३	१०.३८
९	दर्वेशा	५, ६, ८	१६.२८
जम्मा			१११.७८




नगरपालिकाको काम, कर्तव्य र अधिकार

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ बमोजिम यस नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ:

- नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानुन र मापदण्डको निर्माण तथा कार्यान्वयन गर्ने,
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्डको निर्माण कार्यान्वयन, नियमन, दर्ता, अनुमती, खारेजी, विघटन, संघ, प्रदेशसँग समन्वय, तथ्याङ्क व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने,
- स्थानीय कर, सेवा शुल्क तथा दस्तुर निर्धारण, संकलन, व्यवस्थापन, सम्बन्धित नीति, कानुन, मापदण्ड, कार्यान्वयन तथा नियमन गर्ने,
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन, जनशक्ति व्यवस्थापन र वृत्ति विकास गर्ने,
- स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- स्थानीय स्तरका विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानुन, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने,
- आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने,
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाई सम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन, अनुगमन र नियमन गर्ने, योजना तर्जुमा,
- नगरसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी नीति कानुन र कार्यविधि, रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृती, सभाका समितिहरू गठन तथा सञ्चालन गर्ने,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना निर्माण, कार्यान्वयन, अनुगमन र नियमन गर्ने,
- स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिष्ट्रेशन नामसारी, दाखिला खारेज, भूमि वर्गीकरण अनुसारको लगत, समन्वय सहजीकरण तथा जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी कार्य गर्ने,
- ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन गर्ने,
- बेरोजगारको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण गर्ने,
- खानेपानी, साना जलविद्युत् आयोजना, वैकल्पिक उर्जा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने,
- जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,
- भाषा, संस्कृति र ललितकलाको संरक्षण सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने,

नगरपालिकामा रहने कर्मचारी संख्या र कार्य विवरण

३.१ रंगेली नगरपालिकाको कार्यालयको संगठन संरचना



३.२ शाखागत कार्यविवरण

योजना तथा प्राविधिक शाखा

- नगरपालिका भित्र संचालित आयोजना परियोजनाहरूको समन्वय गर्ने ।
 - आफु मातहतका इकाईहरूको कार्यको गुणस्तरियता कायम गर्न नियमित रूपमा अनुगमन र सुपरिवेक्षण गर्ने ।
 - सहयोगी कर्मचारीहरूको कार्यसम्पादनको नियमित लेखाजोखा गरी आवश्यक सुधारका लागि सदा प्रयत्नशील रहने ।
 - नगरपालिकाले संचालन गर्ने योजनाहरूको पहिचान गरी नगरपालिका मार्फत परिषद समक्ष पेश गर्ने मस्यौदा तयार गर्न शाखा प्रमुखलाई सहयोग पुर्याउने ।
 - विकास निर्माणका कार्यको अनुगमन प्रणाली विकास गर्न गराउने ।
 - आयोजनाको प्रभावकारी कार्यन्वयन र निर्धारित समयमा नै सम्पन्न गराउने कार्यको निरन्तर रूपमा अनुगमन र सुपरिवेक्षण गरी वस्तु स्थितीको प्रतिवेदन प्राप्त गरी आफ्नो राय सहित प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ।
 - पूर्व योजना तर्जुमा, विषयगत योजना तर्जुमा, एकिकृत योजना तर्जुमा, गोष्ठी, बैठकको आयोजना र संचालन सम्बन्धी कामहरूमा सहयोग पुर्याउने ।
 - आवधिक तथा वार्षिक नगरपालिका योजना तर्जुमा सम्बन्धी कार्यमा सहयोग पुर्याउने । नगरपालिकाले संचालन गर्ने योजनाहरूको सूचि तयार गरी आफ्नो Professional Inputs सहित पेश गर्ने ।

- नगरपालिकाबाट संचालन हुने योजना तथा कार्यक्रमको लागि आवश्यक कागजात व्यवस्था गर्ने र सम्झौता गर्न सहयोग पुराउने ।
- नियमानुसार प्रगति प्रतिवेदनहरु तयार गर्न लगाई यथास्थानमा समयमै उपलब्धताका लागि आवश्यक कार्यहरु गर्ने गराउने ।
- वार्षिक योजना तर्जुमा प्रारम्भिक कार्य गर्ने । मस्यौदा तयार गर्ने ।
- आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्यांकन निर्देशिका र सूचकहरु बनाउन सहयोग गर्ने ।
- आयोजनाको प्रभावकारी कार्यान्वयन र निर्धारित समयमै सम्पन्न गराउन निरन्तर रूपमा अनुगमन र सुपरिवेक्षण गरी वस्तु स्थितीको प्रतिवेदन पस गरी आफ्नो राय सहित प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ।
- प्रमुख आयोजना र कार्यक्रमहरुको परिमाणात्मक तथा गुणात्मक सूचकहरु निर्धारण गर्ने ।
- योजना संचालन सम्बन्धि कार्यतालिका बनाई सो को अनुगमन गर्ने गराउने
- सुपरिवेक्षण तथा अनुगमन सम्बन्धि आवश्यक समन्वय गर्ने गराउने र प्रतिवेदन अभिलेखिकरण गराउने ।
- पूर्व संचालित योजनाहरुको मर्मत सम्भार गर्नु पर्ने भए सोको आवधिक लागत तयार गरी गर्न लगाई प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ।
- कार्यक्रमहरुको वार्षिक समिक्षा गराई प्राप्त सुझावहरुको कार्यान्वयन गराउन पेश गर्ने ।
- नगरपालिकाको छाता भित्र संचालित आयोजनापरियोजना हरुको समन्वयकर्ताको रूपमा काम गर्ने ।
- कार्यालय प्रमुखले तोकिएका अन्य कार्यहरु गर्ने ।

प्रशासन शाखा

- वाहिरबाट आएका पत्रहरुका सम्बन्धमा आवश्यक कारवाहीको लागि पेश गर्ने ।
- सिफारिससंग सम्बन्धित सम्पूर्ण आवश्यक कार्यहरु गरी सिफारिसका लागी पेश गर्ने
- शाखासंग सम्बन्धित अभिलेखहरु अद्यावधिक गरिराखे ।
- आगन्तुक पुस्तिका राख्ने र आगन्तुक विचार संग्रह गर्ने ।
- कार्यालयको सुरक्षाको लागी पालो पहरा मिलाउने ।
- कर्मचारीहरुको नियुक्ती सरुवा बढूवा अवकास , राजीनामा सम्बन्धि प्रक्रियागत कार्यहरु गर्ने ।
- नयां नियुक्ती पाएका कर्मचारहिस्तरार्थ कार्य विवरण तयार गरी उपलब्ध गराई सोही अनुसार काममा लगाउने सम्बन्धमा निर्देशन भए अनुसार आवश्यक कार्यहरु गर्ने ।
- निर्णय भएअनुसार कर्मचारी माथि कारवाही चलाउने सम्बन्धि कार्य गर्ने ।
- कर्मचारहिस्तरार्थ को हाजिरी विदा, आदीको कार्य गर्ने ।
- कर्मचारहिस्तरार्थ को व्यक्तिगत विवरण अद्यावधिक राख्ने ।
- कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन फारम समयमा नै भर्न लगाउने व्यवस्थाका लागि आवश्यक कार्यहरु गर्ने ।
- कर्मचारीहरुको लागि प्रोत्साहन, पुरस्कारको लागि सिफारिस सम्बन्धि आवश्यक कार्य निर्देशन भए अनुसार गर्ने ।
- नियमित कर्मचारी बैठकका लागि आवश्यक कार्य हरु गर्ने ।
- प्रमुख प्रशासकिय अधिकृतको निर्देशनमा अन्य कामहरु गर्ने गराउने ।
- विभिन्न उजुरीहरुको छानविन गरी किनारा लगाउन पेश गर्ने । नगरपालिकामा पर्न आएका विभिन्न मुद्वामामिला उजुरीका विषयमा मिलात्र गराउने नभए राय साथ सम्बन्धित निकायमा पठाउने ।

आन्तरिक लेखापरीक्षण उपशाखा

- आय व्यय र धरौटीको स्रेस्ताको त्रैमासिक रूपमा लेखापरीक्षण गर्ने
- नगरपालिका कोषबाट रकम प्रवाह भएको विषयगत शाखाको आन्तरिक लेखापरीक्षण गर्ने
- आन्तरिक लेखापरीक्षणबाट देखिएका त्रुटिहरू लेखापरीक्षण कार्य सम्पन्न गरेको पन्थ्र दिनभित्र प्रमुख प्रशासकिय अधिकृत समक्ष प्रतिवेदन पेश गर्ने
- आन्तरिक लेखापरीक्षण गर्दा कुनै गम्भीर प्रकारका आर्थिक अनियमितता र रकम हिनामिना भएको देखिएमा तुरन्त प्रतिवेदन गरी प्राप्त निर्देशन अनुसार गर्ने
- अन्तिम लेखापरीक्षण गर्नुअघि आन्तरिक लेखापरीक्षणबाट औल्याएको बेरुजु र तत्सम्बन्धमा भएको कारवाही र शाखाको धारणा अन्तिम लेखापरीक्षक समक्ष लिखित रूपमा पेश गर्ने
- अन्तिम लेखापरीक्षणको लागि श्रेस्ता तयारी राख्र सहयोग पुऱ्याउने
- नगरपालिकाले गरेका खर्चहरूको त्रैमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने ।
- राजश्व सम्बन्धिको लेखा परिक्षणगर्ने ।
- अन्तिम लेखापरीक्षणबाट देखिएका बेरुजुहरू नियमित गर्नु पर्ने भए सो सम्बन्धित काम गर्ने ।

सामाजिक विकास शाखा

- नगर भित्रका महिला र बालबालिकाहरूका हक अधिकार र उन्नतिका लागि विभिन्न निकाय संघ संस्थाहरूसंग संस्थागत समन्वय र सम्बन्ध विकास गरी प्रभावकारीता अभिवृद्धि एवं गुणस्तरियता कायम गर्न सधाउने ।
- सामाजिक विकास क्षेत्रसंग सम्बन्धीत कार्यक्रम योजनाहरूको सहभागितात्मक पद्धति अपनाई संयोजना, कार्यान्वयन, सुधार एवं संस्थागत विकास सम्बन्धी कार्यहरू गर्ने
- महिला विकास का लागि सामुदायिक विकास कार्यक्रम, कृषि तथा बचत परिचालन, स्थानिय प्रविधीको विकास र प्रयोग सम्भाव्य योजनाहरूको पहिचान, सिपमुलक एवं रोजगारमुलकतालिमको व्यवस्था आदी कार्यक्रमहरू कार्यान्वयनका लागि पहल गर्ने र सोको लागि आवश्यक
- नीति कार्ययोजना निर्देशिका तयार गर्ने ।
- नगरपालिका गठन भएका टोल विकास समितिको काम कारवाहीरुलाई व्यवस्थित गर्न सहयोगगर्ने ।
- सामाजिक विकाससंग सम्बन्धीत योजना तथा कार्यक्रमहरूको सम्पर्क इकाईको भूमिका निर्वाह गर्ने ।
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम सम्बन्धित कार्यहरू गर्ने ।
- नगरपालिका अन्तर्गत रहेका स्वयसेविकाहरू संग सम्वन्वय गरी निजहरू लाई परिचालन गर्ने ।

सूचना तथा अभिलेख शाखा

- स्थानिय स्वायत्त शासन ऐन २०५५ को दफा २१२ अनुसार सूचना तथा अभिलेख केन्द्र स्थापना गरी सूचनाको संकलन, निरन्तर प्रवाह, अभिलेख पद्धतिलाई संस्थागत गर्ने र एकद्वार प्रणालीको माध्यमबाट प्रकाशन कार्यहरू व्यवस्थ गर्ने ।
- विभिन्न वस्तुगत विवरण तथा नक्साहरू Municipality Profile, तयार गर्ने र त्यसलाई आवश्यकता अनुसार प्रशोधन र अद्यावधिक गर्दै जाने ।
- भौगोलिक सूचना प्रणालीलाई व्यवस्थित योजनाको प्राथमिकरणमा यसको उपयोग गर्दै दिगो विकासको लागि सहयोग गर्ने ।
- विभिन्न निकायहरूबाट भएका प्रकाशनहरू, विकास, सम्बन्धी अध्ययन प्रतिवेदनहरू, अनुसन्धानहरू, अडिट रिपोर्टहरू कार्य प्रगती विवरणहरूको संकलन, नगरपालिकाबाट प्रकाशित सुचना र तथ्यांकहरू तथा नगरको विविध विषयमा जानकारी दिने ।
- सामागीरहरू संकलन गरी बाचनालयको व्यवस्था गरी सूचना प्रवाहलाई शक्ति एवं व्यवस्थित तुल्याउने ।

- नगरपालिकाबाट गरिने प्रकाशनहरूको निम्नि सूचना संकलन, प्रशोधन, लेख रचना, बुलेटिन, बस्तुगत विवरण र समाचारमुलक सामाग्रहरुको सम्पादन गरी प्रकाशन कार्यको नेतृत्व लिने ।
- कार्यालयको आन्तरिक तथा वाह्य सूचना प्रवाहलाई छिटो छरितो र भरपर्दो तुल्याउन आवश्यक कार्यहरू गर्ने ।
- नगरपालिकाको कार्यसम्पादन स्थिती झल्कीने गरी सूचना र विवरणहरू नियमित रूपमा संकलन तथा प्रकाशनको व्यवस्था मिलाउने ।
- नगरपालिकाअन्तर्गत सूचना र तथ्यांकहरू क्षेत्रगत निकाय तथा माग गर्ने व्यक्ति र संस्थाहरूलाई सञ्चालक वा निशुल्क रूपमा उपलब्ध गराउने
- जिल्ला विकास समितिको प्रगति विवरण कम्प्युटरमा प्रविष्ट गरी राखे र आवश्यकता अनुसार प्रयोग गर्ने व्यवस्था मिलाउने । नागरिक वडापत्र (Citizen Charter) तयार गर्ने र नगरपालिकाको मुख्य मुख्य कामहरू बारेको सूचना वोर्ड तयार गरी राखे व्यवस्था मिलाउने र नगरपालिकाको संचार प्रविधिको विकासमा प्रवद्धन गर्दै Emali, Internet, webpage Hosting, Fax, Telephone Intercom System, Photocopy, OHP आदीको व्यवस्थापन तथा सुदृढिकरण गर्दै लैजानको लागि व्यवस्था मिलाउने ।
- सूचना प्रवाह गर्ने माध्यमहरूमा ब्रश्वर, होनिंग बोर्ड, सूचनापाठीमा सूचनाको व्यवस्था, विभिन्न पत्रपत्रिकामा नगरपालिकाको गतिविधि प्रदान गर्ने, स्थानिय रेडियो कार्यक्रमको संचालन जस्ताकार्यहरूबाट जनतालाई सूसुचित गर्ने अवसर प्रदान गर्ने ।
- कार्यालय प्रमुखले तोकिएका अन्य कार्यहरू गर्ने ।

राजस्व उपशाखा

- राजस्वको वार्षिक अनुमान गर्ने र सोको प्रतिवेदन आर्थिक प्रशासन शाखामा पेश गर्ने ।
- ऐन नियमानुसार राजस्व सम्बन्धि अभिलेख अद्यावधिक रूपमा राख्ने ।
- समायमा नै राजस्व संकलन गर्ने गराउने ।
- राजस्व सम्बन्धि रसिद वितरण एवं नियन्त्रण गर्ने ।
- धरौटी सम्बन्धि रसिद वितरण एवं नियन्त्रण गर्ने ।
- प्राप्त भएको दैनिक आम्दानी बुझ्ने तथा रेकर्ड राख्ने ।
- नियमानुसार धरौटी फिर्ता, मिनाहाको सिफारिस गर्ने ।
- बांकी बक्यौता कर असुल गर्ने र समयमा नै बांकी बक्यौता असुल गर्न पत्राचार गर्ने ।
- निर्णय भए अनुसार दण्ड जरिवाना शुल्क दस्तुर असुल गर्ने ।
- कर असुली प्रक्रियालाई प्रभावकारी बनाउन शाखागत समन्वय कायम गर्ने ।
- नियम अनुसार उठाउनुपर्ने कर तथा शुल्क आदीमा चुहावट हुन नदिन नियन्त्रणको लागि प्रमुख प्रशासकिय अधिकृत समक्ष पेश गर्ने ।
- कर तथा असुली सम्बन्धमा नितिगत समस्याहरू भए आफ्नो राय सहित निर्णयार्थ स्थानिय विकास अधिकारी समक्ष पेश गर्ने ।
- ऐनमा व्यवस्था भए अनुसारको करहरू उठाउने र सोको रेकर्ड दुरुस्त राख्ने ।
- अन्य दैनिक आम्दानीका रेकर्ड खाताहरू, रजिष्टरहरू, अद्यावधिक राख्ने ।
- जिन्सीबाट प्राप्त नगरी रसिद नियन्त्रण खातामा चढाउने ।
- मासिक आम्दानीको विवरण तयार गरी लेखा उपशाखामा पठाउने ।
- प्रमुख प्रशासकिय अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

लेखा शाखा

- नगरपालिकाको बैठक सम्बन्धि जानकारी एजेण्डा सहित समयमै लिखित रूपमा सदस्यहरूलाई पठाउने ।
- प्रमुख प्रशासकिय अधिकृत) को आदेश अनुसार नगरपालिका, नगर परिषद् तथा विभिन्न विषयगत समिति एवं अन्य समितिहरूको बैठकको माइन्यूटिंग गर्ने वा निर्णय उतार गर्ने र कार्यान्वयनको लागि पेश गर्ने ।
- विभिन्न बैठकका निर्णय पुस्तिकाहरू सुरक्षित राख्ने ।
- बैठकका निर्णयहरू नेपाल सरकार तथा सम्बन्धित निकायहरू, नगरपालिकाका सदस्यहरू, शाखाहरू तथा अन्य सम्बन्धित निकाय र व्यक्तिहरूलाई समयमा उबलव्ध गराउने ।
- जिन्सी शाखाबाट प्राप्त विलहरू जंच गरी भौचर उठाई चेक बनाउने कार्य योजना शाखा तथा प्राविधिकहरूबाट प्राप्त निर्माण सम्बन्धि विल एम.वि. जांच गरी भौचर उठाई चेक तयार गर्ने
- कार्य र भौचरहरू सम्बन्धित फामहरूमा पोष्टिंग गर्ने कार्यहरू ।
- आयोजना सम्बन्धि निकासा, पेशकी आदीको कार्य उपभोक्ता समितिबाट खर्च गरिएको रकमको विल, भर्पाई बुझ्ने, जांच्ने, नियम बमोजिम कारवाही चलाउने कार्य, जिविसको बैठकबाट भएका अर्थ सम्बन्धि निर्णयहरूको कार्यान्वयन सम्बन्धि कार्यहरू ।
- भत्ता, पारिश्रमिक तथा कर्मचारीहरूको मासिक तलब सम्बन्धि कार्य, चौमाशिक निकास मागगर्ने र नियमानुसार खर्च गर्ने र सोको मास्केवारी तयार गरी नियमित रूपमा सम्बन्धित निकायमा पठाउने कार्य साथै पुरानो पेशकी बांकी रहेको असुल उपर था फछ्यौट सम्बन्धिकार्य ।
- स्थानिय स्वायत्त शासन ऐन २०५५ को दफा १८९ को उपदफा १ (घ) (५) बमोजिम (घ) श्रेणीको ठेकदारको इजाजत दिने, खोरेज गर्ने र नविकरण गर्ने कार्यमा सहयोग ।
- लेखापरिक्षणबाट प्राप्त हुन आएका बेरुजुहरू नियमित गर्ने असुलउपर गर्नु पर्ने भए असुलउपर गरी बेरुजु फछ्यौट गर्न गराउन आवश्यक कारवाही सम्बन्धि कार्य, नियमित रूपमा आन्तरिक लेखा परिक्षण गराउने । आन्तरिक लेखापरीक्षणबाट प्राप्त बेरुजु फछ्यौट गर्न आवश्यक
- कारवाही उठाउने तथा अन्तिम लेखापरिक्षणको लागि कागजात तयार गर्ने र बेरुजु सम्परिक्षणगराउने कार्य ।
- एक आर्थिक वर्षको अन्त पछि अर्को आर्थिक वर्षको लागि पेशकी, बैंक मौज्दात, कर्मचारीसंचयकोष, उपचार खर्च, धरौटी आदीको जिम्मेवारी सार्ने ।
- कर्यकारी अधिकृतको निर्देशनमा रहि अन्य कार्यहरू गर्ने ।
- टेलिफोत, विद्युत, पानी महशुल समयमा बुभामउने व्यवस्था गर्ने ।

जिन्सी शाखा

- प्रत्येक शाखा तथा इकाईबाट स्विकृती बाट माग फारम अनुसार माग भई आएको जिन्सी सामान मौज्दातमा भए उपलब्ध गराउने नभए आवश्यक प्रक्रिया पुर्याई बजारबाट खरिद गरी उपलब्ध गराउने ।
- खर्च भई जाने जिन्सी सामान र खर्च भई नजाने जिन्सी सामानको बेगला बेगलै रजिष्टर खडागर्ने प्रमुख प्रशासकिय अधिकृतबाट प्रमाणित गराउने ।
- कार्यालयको चल अचल सम्पत्तिको संरक्षण, सम्बद्धन, सुरक्षा र प्रयोग सम्बन्धी आवश्यकव्यवस्था मिलाउने ।
- कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामानहरूको खरिद, दाखिला र प्रयोग सम्बन्धी व्यवस्थामिलाउने ।
- कार्यालयमा रहेका र खरिद हस्तान्तरणबाटे आवश्यक प्रक्रिया पुरा गरी गराई उपलब्ध गराउने ।
- नगरपालिकाको कार्यालयबाट विभिन्न योजना तथा कार्यक्रमको लागि खरिद हुने तथा वस्तुगतसहायता अन्तर्गत प्राप्त हुने निर्माण सामाग्रीहरू (जस्तापाता, स्टिल पार्ट्स, तारजाली, सिमेन्ट, छड, खानेपानीका धारा, पाइप र फिटिंगका सामान, ह्युमपाइप, विजुलीको पोल आदी)

- नियमानुसार खरिद दाखिला र हस्तान्तरण गरी लगत अद्यावधिक गर्ने ।
- विकास निर्माण कार्यका लिए आवश्यक पर्ने विष्फोटक पदार्थको खरिद, दाखिला तथा प्राविधिक सिफारिस अनुसार सम्बन्धित योजनामा उपलब्ध गराउन आवश्यक लेखापढी गरी आम्दानी खर्चको लगत अद्यावधिक गर्ने ।
- जिन्सी निरिक्षण बाट लिलाम विक्री गर्ने उपयुक्त ठहर्याई एका जिन्सी सामानहरूको छुट्टै लगत तयार गर तो किएको कार्यविधि पुरा गरी लिलाम विक्री गर्ने गराउने ।
- लिलाम विक्री हुन नसकी मिन्हा तर्फ कारबाही चलाउन पर्ने स्थितीमा रहेका तथा मिन्हा दिनउपयुक्त हुने भनी ठहर्याई एका जिन्सी मालसामानहरूको परिमाण, मुल्य, अवस्था र आधारकारण खोली आवश्यक प्रक्रिया पुरा गरी सिफायिरस साथ मिन्हाको निर्मित पेश गर्ने ।
- लिलाम विक्री, हस्तान्तरण र मिन्हा भई गएका मालसामानहरूको लगत कट्टा गरी विवरण अद्यावधिक गर्ने ।
- राष्ट्रिय पर्व, उत्सव, महोत्सव आदीमा कार्यालयको तर्फबाट गर्नु पर्ने आवश्यक व्यवस्थापकियकार्यहरू गर्ने ।
- कर्मचारीहरू रमाना भई जांदा जिन्सी मालसामानहरूको बरबुझारथ गर्ने गराउने ।
- स्वामित्व र हकभोगमा रहेको जग्गा जमिन भित्रको काठ, दाउरा, घांस खर आदीको नियमानुसार विक्री वितरणका व्यवस्था गर्ने ।
- खरिद गरी वा वस्तुगत सहायता वा कुनै पनि प्रकारबाट आएका मालसामान प्राप्त भएकामितिले तिन दिन भित्र आम्दानी बाध्ने ।
- प्रमुख प्रशासकिय अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

नक्शा शाखा

- नगरपालिका क्षेत्र भित्र निर्माण भएका संरचनाहरूबाटे आवश्यक जानकारी लिने ।
- नगरपालिका क्षेत्र भित्र निर्माण भएका संरचनाहरूको नक्सापास गरीदिने ।
- विना नक्सापास गरी निर्माण भएका संरचनाहरूलाई नक्सापास गर्नको लागी ताकेता पत्र लेखे ।
- नक्सा नामसारी, प्रतिलिपि तथा नविकरण गरीदिने ।
- प्रमुख प्रशासकिय अधिकृतको निर्देशनमा अन्य काम गर्ने ।

सहयोगी कक्ष

- कार्यालय आउनेव्यक्तिहरूलाई कुन शाखा, उपशाखा, इकाई तथा पदाधिकारीसंग सम्बन्धित कामछ सोधी बुझी सम्बन्धित ठाउंमा जान सहयोग गर्ने ।
- कार्यालयसंग सम्बन्धित कामको विषयमा जानकारी लिन चाहने व्यक्तिहरूलाई आफुले जानेबुझे सम्मको जानकारी दिने र निजले चाहे अनुसारको विस्तृत जानकारीको निर्मित सम्बन्धित स्थानका पठाउने ।
- बृद्ध अशक्त, अपांग, बालबालिका, महिला आदिलाई निजहरूको काम र चाहेको सेवा सुविधा बारेजानकारी लिई उनीहरूको कामलाई अग्राधिकार दिन सम्बन्धित शाखा, उपशाखामा पुर्याई सहयोग गर्ने ।
- कार्यालयमा आउने व्यक्तिहरूसंग शिष्टता र नम्रतापुर्वक मित्रवत व्यवहार गरी उसको समस्यासुन्ने, मागेको सामान्य जानकारी दिने र निजको काम र समस्या अनुसार सम्बन्धित ठाउंमापठाउने ।
- कार्यालयमा आउने व्यक्तिहरूलाई उनिहरूको सम्बन्धित कममा केही समय पर्खाउनु परेमा
- प्रतिक्षालयमा बस्न लगाउने र कामसंग सम्बन्धित पदाधिकारी तथा कर्मचारी आएपछि वाफुर्सद भएपछि जानकारी गराई काम पुरा गनू सहयोग गर्ने ।
- कार्यालयमा आउने व्यक्ति व्यवहार चालचलन संकास्पद लागेमा तत्काल प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराउने ।
- कार्यालय प्रमुखले तोके बमोजिम अन्य कार्यहरू गर्ने ।

३.३ नगर कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण

कार्यालय प्रमुख		
पद/तह	नाम थर	सम्पर्क नं.
प्रमुख प्रशासकीय अधिकृत	ओमकार प्रसाद न्यौपाने	९८५२०६८१११
प्रशासन शाखा		
पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृतस्तर छैठौं	दिपक प्रकाश तिम्सिना	९८४२७४०४२
अधिकृतस्तर छैठौं	ऋषभ न्यौपाने	९८४२५८०३४९
कम्प्यूटर अपरेटर पाँचौं	संजोक राय	९८०४३८१८८०
सहायक पाँचौं	मनोज दाहाल	९८४२२५०४५६
सहायक पाँचौं	कल्पनाथ ठाकुर	९८०७०६२२०९
दक्ष इलेक्ट्रिसयन	नविन कुमार यादव	९८०४३३४९१४
का.स.	विरेन्द्र नारायण मण्डल	९८४२२२६७९९
का.स.	चन्दन कुमार मण्डल	९८०७३०७६४९
का.स.	सिता देवी मण्डल	९८२४३६३८९२
का.स.	दुर्गा देवी न्यौपाने	९८४२४४४७५६०
का.स.	देव कुमार चौधरी	९८४२०६७६१३
का.स.	धर्मेन्द्र कुमार मण्डल	९८०४३५०२८०
माली	राधा प्याकुरेल	९८१०४२७३१५
भान्से	समिरा कोइराला	९८१२३३२३००
राजस्व शाखा		
पद/तह	नाम थर	सम्पर्क नं.
सहायक पाँचौं	रोजिना कुवर्ङ	९८४०९८९८७८
जिन्सी शाखा		
पद/तह	नाम थर	सम्पर्क नं.
सहायक चौथो	सुधिर चौधरी	९८२५३३९८४२
आर्थिक प्रशासन शाखा		
पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृत सातौं	रुपा सुनुवार	९८६२२७९९०२
लेखापाल पाँचौं	विवेक तिम्सिना	९८४२४६७४४३
स.ले.पा चौथो	हेम गुरुङ	९८४३६९६४२०
का.स.	गणेश महतो	९८२५३२८०९९

आ.ले.प. शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृतस्तर छैठौं	प्रकाश रेग्मी	९८४१८६३२३६

सहकारी शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
सहायक पाँचौं	निता निरौला	९८६२७५१४९६

शिक्षा शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृतस्तर सातौं	रविन्द्र कुमार पण्डित	९८४२२४१८४९
प्रा.स	सुनिल कुमार साह	९८४२०३१७७८
प्रा.स.पाँचौं	निकास निरौला	९८४२२०५६९७

महिला बालबालिका शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
म.वि.नी सहायक पाँचौं	राधिका गौतम	९८४२१२५६३०
म.वि.नी सहायक चौथो	अम्बिका खतिवडा	९८४२५७४६८६

स्वास्थ्य शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
जन.स्वा.अ.	ब्रजेश कुमार मेहता	९८५२६७३७०४
सि.अ.हे.व छैठौं	भुपेन्द्र प्रसाद मण्डल	९८१५३७११८
अ.न.मी चौथो	अनु कुमारी मण्डल	९८०४०७४७०४
हे.अ.	एलिस पौडेल	९८६२७६६७९३
का.स	गोविन्दा मण्डल	९८१४३५८८८०

सूचना प्रविधि शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
सूचना प्रविधि अधिकृत	संजय गुप्ता रौनियार	९८०२७७७६०८

रोजगार सेवा केन्द्र शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
रोजगार संयोजक	विनिता वादे	९८४३२५१४९९
प्रा.स. (प्र.रो.का)	खेममणि गुरुङ	९८१४३४६६४८
रोजगार सहायक	सुमन खडका	९८१३०६३१५८

योजना शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
अधिकृतस्तर छैठौं	कृष्ण प्रसाद भट्टराई	९८०२७७७६०६
प्रा.स.	जय प्रकाश मण्डल	९८४२२०४८९२
स.क.अ.	जय प्रकाश घिमिरे	९८०७०६४९८९

न्यायिक समिति शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
सहायक चौथो	पशुपति लाल दास	९८०२७७७६०३
का.स.	सुनिता लिम्बु	९८१७९५६९६४

लघु उद्यम विकास शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
उद्यम विकास सहजकर्ता	सलिना बास्के	९८१२३९५५४०
उद्यम विकास सहयोगी	दुर्गा देवी न्यौपाने	९८४२०८९०२२

खेलकुद शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
सहायक चौथो	दिवाकर राजवंशी	९८४२१२६८३८

प्राविधिक शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
इन्जिनियर	संदिप झा	९८०४७६८०५७
इन्जिनियर छैठौं	विशाल शर्मा	९८६१७३०७२१
इन्जिनियर छैठौं	सुरज मण्डल	९८२४३११८००
सब इन्जिनियर पाँचौं	दिव्या दत्त	९८४२४३४४८७
सब इन्जिनियर पाँचौं	ज्योति प्रकाश चौधरी	९८६२८३९२४३
सब इन्जिनियर पाँचौं	नविन विक्रम साह	९८०४३०२५०९
सब इन्जिनियर पाँचौं	विशाल दहाल	९८११३११११०२
अ.सब ओभरसियर	नरेश गच्छदार	९८१५३०४८९२
अ.सब ओभरसियर	गणेश शर्मा	९८४९८३५४४०
प्रा.स.चौथो	निरन्जन दास	९८०७३८१०६५
का.स.	अजित मण्डल	९८४२५५४२६९

व्यक्तिगत घटना दर्ता/सामाजिक सुरक्षा शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
एम.आइ.एस. अपरेटर	विजेन्द्र कुमार मण्डल	९८४२०७४८८२
एम.आइ.एस. अपरेटर	दिव्या शर्मा	९८२७०३२७४४
फिल्ड सहायक	प्रियंका मण्डल	९८६२२०८०३५

पशुपंक्षी सेवा शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
प.स्वा.प्रा. पाँचौ	दिपक खतिवडा	९८४२६४६००८
ना.प.स्वा.प्रा चौथो	ज्योती वास्कोटा	९८४२५५४९९९
ना.प.स्वा.प्रा चौथो	खेमराज कार्की	९८५२०२९२३१
ना.प.स्वा.प्रा चौथो	जितेन्द्र मण्डल	९८६३०९५२८५
का.स.	मातृका प्रसाद घिमिरे	९८४२०५९०४९

कृषि शाखा

पद/तह	नाम थर	सम्पर्क नं.
कृषि अधिकृत	मधु साह	९८२९३२७५७२
ना.प्रा.स चौथो	विरेन्द्र कुमार मण्डल	९८४२२९९३८८
ना.प्रा.स चौथो	सचिदानन्द सिंह	९८१०५७७७३३
का.स.	कल्पना खत्री घिमिरे	९८४२२७६५६९

विद्युत

पद/तह	नाम थर	सम्पर्क नं.
इलेक्ट्रिसियन	दयानन्द पनेरु	९८१६३२९५९४
इलेक्ट्रिसियन	विनोद माझी	९८४२४४७५६०
इलेक्ट्रिसियन	अशोक सापकोटा	९८२९३१७४०३
इलेक्ट्रिसियन	राकेश कुमार राजवंशी	

सवारी चालक

पद/तह	नाम थर	सम्पर्क नं.
हे.स.चा.	दिपक कुमार राजवंशी	९८११३१८४०७
हे.स.चा.	संजय राजवंशी	९८०७३५५०७३
हे.स.चा.	ओम प्रकाश कार्की	९८०४०२९९२५

हे.स.चा.

राज कुमार ताजपुरीया

९८१५३३८६२२

नगर प्रहरी

पद/तह	नाम थर	सम्पर्क नं.
न.प्र.स.नी	पदम वहादुर थापा	९८४२२४९२४९
न.प्र.ह.	चमक वहादुर कार्की	९८१४३८००२२
न.प्र.ज	प्रमोद कुमार पासवान	९८४२०७७२३१
न.प्र.ज	ज्योती घिमिरे	९८२७३४७३९५
न.प्र.ज	प्रियंका साह	९८६२२९३१००
न.प्र.ज	सुनिता पौडेली	९८०८५०२०७३
न.प्र.ज	जय प्रसाद भट्टराई	९८४२२४५६६६

३.४ वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको विवरण

वडा नं १

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	विरेन्द्र दास चौधरी	९८६७९८६८१७
स.क.अ.	अरविन्द कुमार राजवंशी	९८०९३९८२८
का.स.	शंकर लाल खवास	९८११३६७४२४

वडा नं. २

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	परमेश्वर सोरेन	९८००९७६३२१
स.क.अ.	दिपेश अधिकारी	९८६०५०४०८४
का.स.	शान्ति चौधरी	९८११०३०६३६

वडा नं. ३

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	वुवराज भट्टराई	९८४२१७४८९०
स.क.अ.	सिता भट्टराई	९८४२१८२२२२
का.स.	गणेश कुमार राजवंशी	९८१४३७०७७५

वडा नं. ४

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	भागिरथ राजवंशी	९८०४०५३७०९

स.क.अ.	प्रफुल चन्द्र मण्डल	९८४२३७८३०२
का.स.	निरन्जन कुमार सिंह	९८१६३५२९५२

वडा नं. ५

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	सत्य नारायण मण्डल	९८४२२४९९६२
स.क.अ.	राकेश कुमार केवरत	९८४२५५२७२७
का.स.	प्रेम कुमार शर्मा	९८१९३६७८९९
का.स.	सन्तोष कुमार मण्डल	९८१९३४८५९९

वडा नं. ६

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	निरन्जन प्रसाद दास	९८०७३८१०६५
स.क.अ.	प्रविन कुमार साह	९८१७३७३३३२५

वडा नं. ७

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	शर्मिला कुमारी ठाकुर	९८१९३५७९९९
स.क.अ.	विपिका सत्याल	९८४०४९५१४७
का.स.	सोनि कुमारी साह	९८१५३४८७५१
का.स.	रविन कुमार मण्डल	९८०६६८७७५०

वडा नं. ८

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	कल्पना दाहाल	९८४२२४५०७१
का.स.	धिरज कुमार ताजपुरिया	९८१९३६९६५३
स.क.अ.	दिपक गुप्ता रौनियार	९८०५३८१३४०

वडा नं. ९

पद/तह	नाम थर	सम्पर्क नं.
वडा सचिव	मनोज दाहाल	९८४२२५०४५६
स.क.अ.	राम शोभा दास चौधरी	९८०४०९६९६५
का.स.	दिपक मरिक	९८०४०३८२२७

३.५ स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण

१) रंगेली नगरपालिका स्वास्थ्य शाखा

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	ब्रजेश कुमार मेहता	ज.स्वा.अ	१	१	०
२	भुपेन्द्र प्रसाद मण्डल	सि.अ.हे.व.	१	१	०
३	पुरनमल साह	सि.अ.हे.व.	रंगेली अस्पताल	काज	
४	अनु कुमारी मण्डल	अ.न.मी	आमगाछि स्वा चौ	काज	
५	गोविन्द कुमार मण्डल	का.स.	करार	१	०

२) बबिया बिर्ता स्वास्थ्य चौकी

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	मात्रीका उप्रेती	ज.स्वा.नी	१	१	०
२	अमित कुमार मिश्र	हे.अ	१	१	०
३	कुमारी देवी बराल	सि.अ.न.मी	१	१	०
४	चन्द्रकला नुनिया	सि.अ.न.मी	१	१	०
५	शुशिला दाहाल	अ.न.मी	१	१	०
६	राम शरण बुढाथोकी	सि.अ.हे.व.	१	१	०
७	रमेश राजवंशी	का.स.	करार	१	०

३) रंजनी स्वास्थ्य चौकी

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	राजेन्द्र राजवंशी	ज.स्वा.नी	१	१	०
२	एलिस पौडेल	ज.स्वा.नी	१	१	०
३	सविना मैनाली	सि.अ.न.मी	१	१	०
४	कमला कापले	सि.अ.न.मी	१	१	०
५	बन्दना राजवंशी	अ.न.मी	१	१	०
६	हरी नन्दन साह	अ.हे.व.	१	१	०
७	टिका दत्त घिमिरे	सि.अ.हे.व.	१	१	०
८	पार्वता खड्का	अ.न.मी(करार)	करार	१	०
९	सरोज उराउ	का.स.	करार	१	०

४) आमगाछि स्वास्थ्य चौकी

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	समरलाल यादव	सि.अ.हे.व.	१	१	०
२	शेखर राजवंशी	ज.स्वानी	१	१	०
३	मुकेश कुमार मण्डल	सि.अ.हे.व.	१	१	०
४	अहिल्या कुमारी दास	सि.अ.न.मी	१	१	०
५	मिरा देवी केवरत	सि.अ.न.मी	१	१	०
६	अनु कुमारी मण्डल	अ.न.मी	१	१	०

७	राधा मण्डल	का.स.	१	१	०
---	------------	-------	---	---	---

५) शहरी स्वास्थ्य केन्द्र(करार)

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	विशु कुमार मण्डल	अ.हे.व.	१	१	करार
२	रंजित कुमार मण्डल	अ.हे.व.	१	१	करार
३	सुजाता राजवंशी	अ.न.मी	१	१	करार
४	सुरज सरदार	का.स.	करार		करार

६) आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.२

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	हरी नारायण साह	अ.हे.व.	१	१	करार
२	स्मृति दाहाल	अ.न.मी.	१	१	करार
३	पन्च खवास	का.स.	करार		करार

७) आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.४

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	मुरली कुमार मण्डल	अ.हे.व.	१	१	करार
२	गुन्जा कुमारी साह	अ.न.मी.	१	१	करार
४	खगेन्द्र मण्डल	का.स.	करार		करार

८) आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.६

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	साधना राजवंशी	अ.हे.व.	१	१	करार
२	अर्चना कुमारी दास	अ.न.मी.	१	१	करार
३	अमर कुमार मण्डल	का.स.	करार		करार

९) आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.८

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	विनोद वास्की	अ.हे.व.	१	१	करार
२	अमृत सरदार	का.स.	करार		करार

१०)आधारभूत स्वास्थ्य सेवा केन्द्र(करार) वडा नं.९

सि.न.	कर्मचारीको नाम	पद	दरवन्दी	पदपुर्ति	रिक्त
१	दिपक कुमार मण्डल	अ.हे.व.	१	१	करार
२	रेणु कुमारी ताजपुरीया	अ.न.मी.	१	१	करार
३	राजेन्द्र रिजाल	का.स.	करार		करार

रंगेली नगरपालिकाको कर्मचारी दरवन्दी र कार्यरत कर्मचारीको विवरण

क्र.सं.	पद	तह	सेवा	समूह	स्वीकृत दरवन्दी	कार्यरत संख्या	फरक	कैफियत
	नगरपालिका कार्यालय तर्फ							
१	प्रमुख प्रशासकीय अधिकृत	रा.प.द्वि.	प्रशासन	सा.प्र.	१	१	०	
२	अधिकृत	९/१०	शिक्षा	शि.प्र.	१	०	१	
३	सि.डि.ई.	९/१०	इन्जि.	सिभिल	१	०	१	
४	पशु विकास अधिकृत	८/९	कृषि	भेटेरिनरी	१	०	१	
५	अधिकृत	७/८	प्रशासन	सा.प्र.	१	०	१	
६	लेखा अधिकृत	७/८	प्रशासन	लेखा	१	०	१	
७	अधिकृत	७/८	शिक्षा	शि.प्र.	१	१	०	
८	जनस्वास्थ्य अधिकृत	७/८	स्वास्थ्य	ज.स्वा.	१	१	०	
९	इन्जिनियर	७/८	इन्जिनियरिङ	सिभिल	२	०	२	
१०	आलेप अधिकृत	७/९	प्रशासन	लेखा	१	०	१	
११	कृषि विकास अधिकृत	७/८	कृषि	कृषि प्रसार	१	०	१	
१२	अधिकृत	६	प्रशासन	सा.प्र.	३	३	०	
१३	प.हे.न.	५/६	स्वास्थ्य	क.न.	१	०	१	
१४	हेल्थ असिस्टेन्ट	५/६	स्वास्थ्य	हेइ.	१	२	(१)	सि.अ.हे.व २ जना कार्यरत

क्र.सं.	पद	तह	सेवा	समूह	स्वीकृत दरवंदी	कार्यरत संख्या	फरक	कैफियत
१५	सहायक	५	प्रशासन	सा.प्र.	९	६	३	बडाको दरवंदी ४ सहित
१६	लेखा सहायक	५	प्रशासन	लेखा	१	१	०	
१७	प्रा.स	५	शिक्षा	शि.प्र.	१	१	०	
१८	सव इन्जिनियर	५	इन्जिनियरिङ	सिभिल	६	४	२	बडाको दरवंदी ४ सहित
१९	महिला विकास निरिक्षक	५	विविध		१	१	०	
२०	प्राविधिक सहायक	५	कृषि	कृषि प्रसार	२	०	२	
२१	पशु स्वास्थ्य प्राविधिक	५	कृषि	भेट	१	१	०	
२२	पशु सेवा प्राविधिक	५	कृषि	लापोडेडे	१	०	१	
२३	कम्प्युटर अपरेटर	५	विविध		१	१	०	
२४	अमिन	४	इन्जिनियरिङ	सर्भे	१	०	१	
२५	सहायक	४	प्रशासन	सा.प्र.	८	६	२	बडाको दरवंदी ५ सहित
२६	असिष्टेण्ट सव इन्जिनियर	४	इन्जिनियरिङ		५	४	१	बडाको दरवंदी ५ जना
२७	स.ले.पा.	४	प्रशासन	लेखा	१	१	०	
२८	सहायक महिला विकास निरिक्षक	४	विविध		१	१	०	
२९	नायव प्राविधिक सहायक	४	कृषि	कृषि प्रसार	१	२	(१)	
३०	प्राविधिक सहायक	५	कृषि	मत्स्य	१	०	१	
३१	नायव पशु स्वास्थ्य प्राविधिक	४	कृषि	भेट	१	५	(४)	
३२	नायव पशु सेवा प्राविधिक	४	कृषि	लापोडेडे	१	०	१	
	कार्यालय तर्फ जम्मा दरवंदी				६०	४२	१८	
३३	इन्जिनियर	६	इन्जिनियरिङ	सिभिल	०	३	(३)	
३४	आ.ले.प अधिकृत	६	प्रशासन	लेखा	०	१	(१)	सातौ तहको दरवन्दी रहेको

क्र.सं.	पद	तह	सेवा	समूह	स्वीकृत दरवंदी	कार्यरत संख्या	फरक	कैफियत
३५	सूचना प्रविधि अधिकृत	६	विविध	तथ्यांक	०	१	(१	
३६	सहायक कम्प्युटर अपरेटर	४	विविध	तथ्यांक	०	१०	(१०	
३७	अ.न.मी.	४	स्वास्थ्य	क.न.	०	१	(१	
३९	दक्ष इलेक्ट्रिसियन	४	इंजिनियरिंग		०	१	(१	
४०	न.प्र.स.नी.	४	प्रशासन		०	१	(१	
४१	सहायक	३	प्रशासन		०	२	(२	
४२	सवारी चालक (भारी)				०	१	(१	
४३	सवारी चालक (हल्का)				०	४	(४	
४४	नगरप्रहरी हवलदार				०	१	(१	
४५	नगरप्रहरी जवान				०	५	(५	
४६	इलेक्ट्रिसियन				०	४	(४	
४७	कार्यालय सहयोगी				०	२२	(२२	
४८	माली				०	२	(२	
४९	भान्से				०	१	(१	
५०	परिचर				०	१	(१	
	कार्यालय तर्फ दरवंदी वाहेक कार्यरत				०	६१	(६१	
	स्वास्थ्य केन्द्रहरु तर्फ							
१	अधिकृत (जनस्वास्थ्य निरीक्षक/सि.अ.हे.व.)	६	स्वास्थ्य	हे.इ.	३	५	(२	
२	अधिकृत (सि.अ.न.मी निरीक्षक)	६	स्वास्थ्य	क.न.	३	६	(३	
३	सहायक (हेल्थ असिष्टेन्ट/सि.अ.हे.व)	५	स्वास्थ्य	हे.इ.	६	५	१	
४	सहायक (अ.हे.व)	४	स्वास्थ्य	हे.इ.	३	१	२	
५	सहायक (अ.न.मी)	४	स्वास्थ्य	क.न.	३	५	(२	

क्र.सं.	पद	तह	सेवा	समूह	स्वीकृत दरवंदी	कार्यरत संख्या	फरक	कैफियत
	स्वास्थ्य कृन्दहरु तर्फ जम्मा दरवन्दी				१८	२२	(४	
६	स्टाफ नर्स	५	स्वास्थ्य	नर्सिङ्ग	०	१	(१	
७	अ.हे.व.	४	स्वास्थ्य		०	७	(७	
८	अ.न.मी.	४	स्वास्थ्य		०	६	(६	
९	कार्यालय सहयोगी				०	९	(९	
	स्वास्थ्य केन्द्रहरु तर्फ दरवंदी वाहेक कार्यरत				०	२३	(२३	
	कुल जम्मा				७८	१४८	(७०	

नगरपालिकाबाट प्रदान गरिने सेवा

- संस्था नवीकरण सिफारिस
- प्रकोप पिडीतलाई राहतका
- लागि सिफारिस
- साना घरेलु उद्योग तथा व्यापार
- व्यवसाय दर्ता
- साना घरेलु उद्योग व्यापार
- व्यवसाय सिफासिस
- फर्म/संघ/संस्था/कम्पनी सूचिकृत
- घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता
- घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण
- एफ एम रेडियो संचालन अनुमति
- अपाङ्गता परिचय पत्र वितरण
- अपाङ्गता परिचय पत्रको प्रतिलिपि
- जेष्ठ नागरिक परिचय पत्र प्राप्ति
- उजुरी दर्ता
- प्रतिउत्तर दर्ता
- सांघ सिमाना नापी रेखांकन
- सहकारी संस्था दर्ता
- सम्पतीकर कर/भूमि कर असुली/सिफारिस
- घर जग्गा वहाल कर असुली
- व्यवसाय कर असुली
- अन्य सेवा तथा सिफारिस दस्तुर असुली
- घर नक्सा पास
- घर नक्सा नामसारी
- नक्सा संसोधन
- नक्सा म्याद थप
- उद्योग तर्फ घर नक्सा पास

- कक्षा ८ को प्रमाण पत्रको प्रतिलिपि
- विद्यालयखोल्न अनुमति
- विद्यालयको कक्षा थपको अनुमति
- छात्रवृत्तिका लागि
- सिफारिस
- रोक्का भएको सामाजिक सुरक्षा भत्ता निकासा
- सक्कल प्रमाणपत्र प्रमाणिकरण(जन्मदर्ता मृत्युदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद, वसाईराई, वैवाहिक अवस्था, नाता प्रमाणित प्रमाणिकरण)
- सामाजिक सुरक्षा भत्ता ठाउँसारी सिफारिस
- कृषि समूह दर्ता
- अनुदानको बिउ वितरण
- समुह निविकरण
- कृषि मिटर जडान सिफारिस
- मृत पशु विमा दावी सिफारिस
- पशु/कृषि फर्म दर्ता सिफारिस
- पशु औषधि पसल खोल्न
- कार्यक्रम संभौता
- योजना संभौता
- योजनाको किस्ता/रनिङ बील माग
- योजनाको अन्तिम किस्ता माग
- क्लिनिक, पोलिक्लिनिक, औषधि पसल थोक र खद्रा लाई संचालन/सिफारिस /दर्ता/नवीकरण/अनुमति
- विपन्न वर्गलाई औषधि उपचारमा सहुलियत सिफारिस
- विमा रकम दावी सिफारिस
- कुष्ट रोग लागेका विपन्न नागरिक
- लाई औषधि उपचार सिफारिस
- क्यान्सर, डायलाईसिस, मृगौला, प्रत्यारोपन लाई औषधी उपचार सिफारिस
- स्वास्थ्य विमा कार्यक्रम
- रोजगार शाखामा वेरोजगार व्यक्तिको सूची दर्ता
- रोजगार प्राप्त व्यक्तिको नाममा वैक खाता खोल्न सिफारिस

रंगेली नगरपालिका अन्तर्गत शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

शाखा	जिम्मेवार अधिकारी	सम्पर्क नम्बर
प्रशासन शाखा	दिपक प्रकाश तिम्सिना	९८४२९७४०४२
राजस्व शाखा	प्रकाश रेमी	९८०८३३४५३४
जिन्ता शाखा	रिप्रभ न्यौपाने	९८५२०२५००२
आर्थिक प्रशासन शाखा	रुपा सुनुवार	९८६२२७९९०२
आ.ले.प. शाखा	प्रकाश रेमी	९८०८३३४५३४
सहकारी शाखा	निता निरौला	९८६२७५१४९६
शिक्षा शाखा	रविन्द्र कुमार पण्डित	९८४२२४९६४९
महिला बालबालिका शाखा	राधिका गोतम	९८४२१२५६३०
स्वास्थ्य शाखा	ब्रजेश कुमार मेहता	९८५२६७३७०४
सूचना प्रविधि शाखा	संजय गुप्ता रौनियार	९८०२७७५००
रोजगार सेवा केन्द्र शाखा	विनिता वार्दे	९८४३२५१४९१
योजना शाखा	कृष्ण प्रसाद भट्टराई	९८०२७७५०६
न्यायिक समिति शाखा	पशुपति लाल दास	९८०२७७५०३
लघु उद्यम विकास शाखा	सालिना वास्के	९८१२९५५४०
खेलकुद शाखा	दिवाकर राजवंशी	९८४२९२६८३८
प्राविधिक शाखा	संदिप झा	९८०४७६८०५७

घर नक्सा शाखा	विशाल शर्मा	९८६१७३०७२१
सामाजिक सुरक्षा शाखा	रिप्रभ न्यौपाने	९८५२०२५००२
पशुपंक्षी सेवा शाखा	दिपक खतिवडा	९८४२६४६००८
कृषि शाखा	विरेन्द्र कुमार मण्डल	९८४२२९५३३८
विद्युत	दयानन्द पनेरु	९८१६३२९५९४

सेवा प्राप्त गर्दा लाग्ने दस्तुर र अवधि

सि न	सेवा सुविधाको बाट	सेवा सुविधा प्राप्त गर्ने जावास्थक कानून प्रमाण	जिल्लेवार शाखा/अधिकारी	लाम्बे दस्तुर	लाम्बे समय	नुवाचो सुन्ने अधिकारी
१	संस्था नवीकरण सिफारिस	१ लिवेदन पत्र २. चाल आ.व. का लागि नवीकरण गरिएका व्यवसाय दर्ता र इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि ३ अधिल्लो आ.व. को कर चुता प्रमाणाको प्रतिलिपि ४ राजस्व तथा अन्य कारबद्धतर तिरेको रसिदको प्रतिलिपि ५ बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि ६ सम्बन्धित वडाको सिफारिस	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख
२	प्रकोप पिडीतर्लाई राहतका लागि सिफारिस	१ लिवेदन पत्र २ नेपाली नागरिकताको प्रतिलिपि ३ वडा कार्यालयको स्थलगत सञ्जभिन मुचुलका र सिफारिस ४ आवास्यकता अनुसार नजिकको प्रहरीको स्थलगत सञ्जभिन मुचुलका	प्रशासन शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख
३	साना घरेलू उद्योग तथा व्यापार व्यवसाय दर्ता	१ लिवेदन पत्र २ व्यवसायको विस्तृत विवरण ३ राजस्व तथा अन्य कारबद्धतर तिरेको रसिदको प्रतिलिपि ४ बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि ५ स्थलगत सञ्जभिन मुचुलका ६ ३ प्रति पासपोर्ट साइजको फोटो र सम्बन्धित वडाको सिफारिस	राजश्व शाखा/वडा कार्यालय	सभाको निर्णय अनुसार	बढीमा ७ दिन भित्र	प्र.प्र.आ/नग र-प्रमुख
४	साना घरेलू उद्योग व्यापार व्यवसाय सिफारिस	१ लिवेदन पत्र २ चालु समय सम्मकालागि नवीकरण गरिएको व्यवसाय दर्ता गरेको सक्कल प्रमाणपत्र ३ राजस्व तथा अन्य कारबद्धतर तिरेको रसिदको प्रतिलिपि ४ गत आ.व. सम्मको कर चुता प्रमाणाको प्रतिलिपि ५ बहालमा भए बहाल सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तरेको रसिदको प्रतिलिपि ६ सम्बन्धित वडा कार्यालयको सिफारिस	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन बुझ्नु पर्ने भएमा बढीमा ३ दिनभित्र	प्र.प्र.आ/नग र-प्रमुख
५	फर्म/संघ/संस्था/कम्पनी सूचिकृत	१ लिवेदन पत्र २ चालु आ.व. सम्मकोलागि नवीकरण गरेको उद्योग व्यवसाय दर्ता र इजाजत दर्ता प्रमाण पत्र प्रमाणपत्रको प्रतिलिपि ३ यान वा स्थायी लेख दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ अधिल्लो आ.व. सम्मको कर चुता प्रमाणाको प्रतिलिपि ५ राजस्व तथा अन्य कर दस्तूर तिरेको रसिदको प्रतिलिपि	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख
६	घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र दर्ता	१ लिवेदन पत्र २ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३ चालु आ.व. सम्मकोलागि नवीकरण गरेको पुऱ्ठ भएको उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ मुख्यञ्जनिवृद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ५ जिम्न मेसिनरी उपकरणहरू अन्मो स्वामित्वमा रहेको प्रमाण पत्रहरू र वीमा गरेको कानूनहरू • ट्रिपर वा ट्रायाक्टर १९८८मित्तवर भेसिन १ थान • लेवल भेसिन १ थानवाटर पम्प ३ थान • भाइक्वर ३ थान ६ उत्तराखण्ड चालु भएको मितिले २ वर्ष सम्म विक्री गर्न नापाइने र ५५ वर्ष भन्दा पुरानो मात्र नहुने ७ उत्तराखण्ड मेसिनरी सामानहरू चालु अवस्थामा रहेको भले कम्तिमा स्नातक तहको शैक्षिक योग्यता भई नेपाल ईन्जिनियरिङ यसासियतसको सदृश्यता प्राप्त सेकानिकल ईन्जिनियरको प्रमाणित पत्र ८ उद्योग काम गर्ने विन अनुसारको जनशक्ति हुन्नपर्ने ९ मान्यता प्राप्त शिक्षण संसाधन सिभिल ईन्जिनियरिङ विषयमा कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण १ जना प्रशासनिक कर्मचारी १० कैनैपनि विषयमा कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण १ जना प्रशासनिक कर्मचारी ११ वाणिज्य/अव्यवस्था विषयमा कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण १ जना लेखा कर्मचारी	राजश्व शाखा	सभाको निर्णय अनुसार	सबै प्रक्रिया पुर्ने १ महिना भित्र	प्र.प्र.आ/नग र-प्रमुख
७	घ वर्गको निर्माण व्यवसायी इजाजत पत्र नवीकरण	१ लिवेदन पत्र २ चालु आ.व. सम्मकोलागि नवीकरण गरिएको उद्योग व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३ इजाजत प्रमाण पत्रको सक्कल ४ मूल्य अभिन्निवृद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ५ गत आ.व. सम्मको कर चुता प्रमाणाको प्रतिलिपि ६ फारम्ले गरेको अधिल्लो वर्गको कारोबारको विवरण	राजश्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन,	प्र.प्र.आ/नग र-प्रमुख
८	एफ एम रेडियो संचालन अनुमति	१ लिवेदन पत्र २ चालु आ.व. सम्मको लागि नवीकरण गरेको रेडियो दर्ता प्रमाणपत्रको प्रतिलिपि ३ मूल्य अभिन्निवृद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ गत आ.व. सम्मको कर चुता प्रमाणाको प्रतिलिपि ५ राजस्व तथा अन्य कर दस्तूर तिरेको रसिदको प्रतिलिपि ६ सम्बन्धित वडा कार्यालयको सिफारिस	राजश्व शाखा	सभाको निर्णय अनुसार	बढीमा ७ दिनभित्र	प्र.प्र.आ/नग र-प्रमुख
९	अपाङ्गता परिचय पत्र वितरण	१ लिवेदन पत्र २ जन्मदर्ता वा नागरिकताको प्रतिलिपि ३ पासपोर्ट साइजको फोटो २ प्रति ४ अपाङ्गता भएका व्यक्तिको पुरे शरीर देखिने फोटो १ प्रति ५ सम्बन्धित वडा कार्यालयको सिफारिस ६ विषय विशेषज्ञ चिकित्सकको सिफारिस	महिला तथा बालबालिका शाखा	सभाको निर्णय अनुसार	कार्यालयमा नियमित मासिक ४ गते वा शिवि/बरेतो दिन प्रमाण तप्तेमा वा डिल्पोमा ७ दिनभित्र	प्र.प्र.आ/नग र उप-प्रमुख
१०	अपाङ्गता परिचय पत्रको प्रतिलिपि	१ लिवेदन पत्र २ जन्मदर्ता वा नागरिकताको प्रतिलिपि ३ पासपोर्ट साइजको फोटो २ प्रति ४ सम्बन्धित वडा कार्यालयको सिफारिस ५ प्रमाण पत्र हराएको अवस्थामा बाहेक पहिला प्राप्त गरेको प्रमाण पत्रको सक्कल प्रति	महिलातथा बालबालिका शाखा	सभाको निर्णय अनुसार	सोही दिन, बुझ्नु पर्ने बढीमा ३ दिनभित्र वा मासिक ४ गते	प्र.प्र.आ/नग र-प्रमुख

११	जेठ नागरिक प्रतिवेदन पत्र प्राप्ति	१ निवेदन २ नागरिकताको प्रतिलिपि ३ पासपोर्ट साइजको फोटो ४ प्रति	बडा अध्यक्ष वडाका कमचारी	सभाको निर्णय अनुसार	सोही दिन, बृश्नु	प्र.प्र.अ/नग र-प्रमुख
१२	उजुरी दर्ता	१ कानून बमोजिम हकदारी प्रयोग व्यतिले निवेदन पेश गर्ने २ नागरिकताको प्रतिलिपि । ३ दावी गरेको विषयको प्रमाण कागजहरू । ४ अचल सम्पति जम्मा जमिको भए • प्रमाण पुर्जाको प्रतिलिपि●सकल नक्सा	व्यायीक समिति	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र उप- प्रमुख
१३	प्रतिउत्तर दर्ता	१ नागरिकताको प्रतिलिपि २ प्रतिउत्तरमा दावी खण्डनका प्रमाण कागजहरू	व्यायीक समिति	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख
१४	साथ सिमाना नापी रखाउनका	१ निवेदन २ नागरिकताको प्रतिलिपि ३ जम्मा धनि प्रमाण पुर्जाको प्रतिलिपि ४ जम्माको सकल नक्सा	नापी शाखा	सभाको निर्णय अनुसार	१५ दिन	प्र.प्र.अ/नग र-प्रमुख
१५	सहकारी संस्था दर्ता	१ आवेदन २ थान र दसको टिकट संलग्न ३ विविधम् २ थान, ४ प्रथम प्रारम्भिक भेता र दोषो प्रारम्भिक भेताको निर्णयको प्रतिलिपि- १-१ थान, ४ सबै सदस्यको सही गरेको स्वयोगाण पत्र -१ थान ५ कानूनमा ३० जना प्रस्तावक सदस्यको विवरण फारम-१ ६ नागरिकताको प्रतिलिपिर ७ कार्ययोजना-१ सम्भाव्यता अध्यन प्रतिलिपी-१ अधिकार पत्र-१ ८ शेयर र प्रवेश शुल्क बुनेको भरपाई-१ ९ वचन तथा ऋणको कारोबार गर्ने संस्थाको वचन तथा ऋण कार्यविधि १ १० सम्झौता अधिसूचिकरण सम्भाव्यी कार्यक्रमको प्रमाण-१ ११ सम्झौता रोजाना राजस्व तिरेको रसिद १२ सम्भाव्यता वडाको सिफारिस	सहकारी शाखा	सभाको निर्णय अनुसार	प्रक्रिया मिलेमा ३० दिन भित्र दिन सकिने	प्र.प्र.अ/नग र-प्रमुख
१६	सम्पत्तीकर कर/भूमि कर अनुसूती/सिकारिस	१ निवेदन २ जम्मा धनी प्रमाण प्रमाण पर्जा प्रतिलिपि, ३ उद्योग व्यावसाय दर्ता प्रमाण पत्र प्रतिलिपि, ४ परिवृत्तो पटकको मालापात घर जम्मा वा सम्पत्ती भूमिकर तिरेको रसिद ५ घरको नक्साको फोटो कपी	राजस्व शाखा/वडा कार्यालय	सभाको निर्णय अनुसार	सोही दिन, बवाचौता भएमा २/३ दिन लाग्दे	प्र.प्र.अ/नग र-प्रमुख
१७	घर जम्मा वहाल कर अनुसूती	१ निवेदन २ सम्पत्ती धनी र बहालमा बचको विचको सम्भैता पत्रको प्रतिलिपि ३ नागरिकता प्रतिलिपि	राजस्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख
१८	व्यवसाय कर अनुसूती	१ निवेदन २ उद्योग/व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि ३ वाणिक कारोबार को विवरण ४ कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि	राजस्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख
१९	अन्य सेवा तथा सिफारिस दस्तुर अनुसूती	१ निवेदन २ आवश्यक शिफारिस र प्रमाणित प्रतिलिपि	राजस्व शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख
२०	घर नक्सा पास	१ निवेदन २ जम्मा धनी प्रमाण पर्जा प्रामाणित प्रतिलिपि १ प्रति ३ चालू आ.व. को सम्पत्ती कर भूमिकर तिरेको रसिद १ प्रति ४ नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि १ प्रति ५ किता नस्तर स्पष्ट देखिने नक्साको प्रमाणित सकल ६ पास मरिने नक्साको फोटोकपी वा ल्यूप्रिन्ट (डिजाइनरको दस्तखत द्वाप रहित) ३ प्रति ७ डिजाइनरको नविकरण सहितको इजाजत पत्रको सरोकारावालावाट प्रमाणित प्रतिलिपि १ प्रति ८ पासपोर्ट साइजको फोटो ४ प्रति ९ मन्जुरी दिएको वडा कार्यालयको रोहरवरमा समानत सहितको मन्जुरीनामा सकल १ प्रति १० मन्जुरी दिएको वडा कार्यालयको रोहरवरमा समानत सहितको मन्जुरीनामा सकल १ प्रति ११ मन्जुरी लिए व्यक्तिको नागरिकता प्रतिलिपि १ थान १२ वारिस भएमा वारिसको नागरिकता प्रतिलिपि १ थान १३ स्टक्कर दिजाइन नक्सा ३ प्रति १४ घर नक्सा किताब १५ सम्भाव्यता वडाको चाहा किल्ला सिफारिस	घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	२५ दिन	प्र.प्र.अ/नग र-प्रमुख
२१	घर नक्सा नामसारी	१ नामसारीको लागि निवेदन १ प्रति २ घरनक्सा सम्पत्त प्रमाणपत्र सकल १ प्रति ३ नामसारी छुले घरको नक्सा सकल १ प्रति ४ राजिलाता पारित लिखा १ प्रति ५ जम्मा धनि प्रमाणपत्रको प्रतिलिपि १ प्रति ६ नापी नक्सा सकल १ प्रति ७ चालू आ.व. सम्पत्ती जापा लाई बुभाउन पर्ने सम्पर्ण कर बुभाएको प्रमाण ८ घर नक्सा किताब	घर नक्सा फार्ट र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	७ दिन	प्र.प्र.अ/नग र-प्रमुख
२२	नक्सा संसोधन	१ निवेदन २ जम्मा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३ चालू आ.व. सम्पत्ती कारोबार भूमिकर तिरेको रसिद ४ नागरिकता प्रमाण पत्रको प्रतिलिपि ५ नापी नक्साको प्रतिलिपि ६ नक्सा र निर्णय इजाजत पत्रको प्रतिलिपि ७ संशोधित नक्सा ३ थान ८ घर नक्सा किताब १	प्र. प्र.अ. घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	बढीमा ७ दिन	प्र.प्र.अ/नग र-प्रमुख
२३	नक्सा स्थाद थप	१ निवेदन २ जम्मा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३ चालू आ.व. सम्पत्ती कारोबार भूमिकर तिरेको रसिद ४ नागरिकता प्रमाण पत्रको प्रतिलिपि ५ नापी नक्साको प्रतिलिपि ६ नक्सा र निर्णय इजाजत पत्रको प्रतिलिपि ७ घर नक्सा किताब १	घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.अ/नग र-प्रमुख
२४	उद्योग तर्फ घर नक्सा पास	१ उद्योग दर्ता प्रमाण पत्र १ प्रति २ पान/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि १ प्रति ३ कर चुक्ता गरेको प्रमाणको प्रतिलिपि १ प्रति ४ नापी नक्सा सकल ५ घर नक्सा ३ प्रति ६ जम्मा धनी प्रमाण पुर्जा प्रतिलिपि १ प्रति ७ घर नक्सा किताब ८ घर नक्सा किताब ८ चालू आ.व. सम्पत्ती कारोबारकर/भूमिकर, सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि	घर नक्सा र प्राविधिक शाखा	सभाको निर्णय अनुसार	२५ दिन, आवश्यक घालिन गर्ने पर्ने भएमा घालिनको लागि थप समय लाग्ने	प्र.प्र.अ/नग र-प्रमुख
२५	कक्षा ८ को प्रमाण पत्रको प्रतिलिपि	१ निवेदन २ जम्मा दर्ताको प्रतिलिपि ३ विद्यालयको सिफारिस	शिक्षा शाखा	सभाको निर्णय अनुसार	२ दिन	प्र.प्र.अ/नग र-प्रमुख
२६	विद्यालयबोल अनुमति	१ शिक्षा नियमावली को अनुसारि १ बमोजिमको ढाँचामा निवेदन दिने २ व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि ३ धरौटीरकम जम्मा	शिक्षा शाखा	सभाको निर्णय अनुसार	शैक्षिक सत्र सुरु हुन भन्ना अगाडि	प्र.प्र.अ/नग र-प्रमुख

		गरेको भौचर ४ सम्बन्धित वडा कार्यालयको सिफारिस		अनुसार		
२७	विद्यालयको कक्षा थपको अनुसन्धि	१ विद्यालयको पत्र २ व्यवस्थापन समितिको निर्णय ३ धरौटी रकम जम्मा गरेको भौचर ४ सम्बन्धित वडा कार्यालयको सिफारिस	शिक्षा शाखा	सभाको निर्णय अनुसार	शैक्षिक सत्र सुरु हुन भद्रा अगाडि	प्र.प्र.आ/नग र-प्रमुख
२८	द्वात्रावितका लागि सिफारिस	१ निवेदन २ जन्म दर्ता / नागरिकताको प्रतिलिपि ३ सम्बन्धित विद्यालयमा अध्ययन गरिरहेको प्रमाण	शिक्षा शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख
२९	रोका भएको सामाजिक सुरक्षा भत्ता निकासा	१ निवेदक २ वडा कार्यालयको सिफारिस, ३ मृतक संघ नाता प्रमाणित प्रमाण पत्रहरूको प्रतिलिपि (निवेदक र मृतक दुवैको)	सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख
३०	सकल प्रमाणपत्र प्रमाणिकरण(जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, सम्बन्धितविवरण, बसाईराई, वैवाहिक अवस्था, नाता प्रमाणित प्रमाणिकरण)	१. व्यवोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन २. जन्मदर्ता मृत्युदर्ता, विवाह दर्ता, सम्बन्धितविवरण, बसाईराई हरुको सकल तथा प्रतिलिपि प्रमाणपत्र ३. नाता खुलेको वा भिडेन लिखित प्रमाणपत्रको प्रतिलिपि। ४. नाता कायम हुने व्यक्तिहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५. बसाईराई भरि आएको भए, बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि ६. २०३४साल अगाडिका घटनादर्ताको हकमा घटना दर्ता प्रमाणितको सिपारिस	वडा कार्यालय/ सा माजिक सुरक्षा तथा पञ्जिकरण शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख/वडा अध्यक्ष
३१	सामाजिक सुरक्षा भत्ता ठाउँसारी सिफारिस	१ निवेदक २ लगत कटा सहित वडाको सिफारिस, ३ बसाईराई र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४ वडा कार्यालयको सिफारिस,	सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख
३२	कृषि समूह दर्ता	१ निवेदन २ समूह गठन गरेको माइक्रोटो फोटो कपि ३ समूहको विधान ४ समूहको सदस्यको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ५ समूहको नामांकरण गरिएको छाप ६ निवेदन ७ वडा कार्यालयको सिफारिस ८ समूहमा ३४ जना सदस्य भएको हुन पनेछ ।	कृषि शाखा	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिनिको हकमा बढीमा ३ दिनभित्र	प्र.प्र.आ/नग र-प्रमुख
३३	अनुदानको वित्त वितरण	१ निवेदन २ सम्बन्धित वडा कार्यालयको सिफारिस ३ लातापुर्जाको फोटोकपी ४ जग्मा तिजमा लिएको भए सम्झौता पत्र	कृषि/पशु शाखा	सभाको निर्णय अनुसार	खरिद भएको ७ दिन भित्र	प्र.प्र.आ/नग र-प्रमुख
३४	समूह नविकरण	१ निवेदन २ समूहको निर्णय ३ समूह दर्ता प्रमाण पत्र ४ सम्बन्धित वडा कार्यालयको सिफारिस	कृषि/पशु शाखा	सभाको निर्णय अनुसार	सोही बुझनु पर्ने भएमा बढी ३ दिन दिन	प्र.प्र.आ/नग र-प्रमुख
३५	कृषि मिटर जडान सिफारिस	१ कषाको निवेदन २ वडा कार्यालयको सिफारिस ३ नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४ जग्माधनी प्रमाण पुर्जाको प्रतिलिपि	कृषि शाखा	सभाको निर्णय अनुसार	सोही बुझनु पर्ने भएमा बढी ३ दिन दिन	प्र.प्र.आ/नग र-प्रमुख
३६	मृत पशु विमा दावी सिफारिस	१ कषाको निवेदन २ सम्बन्धीत वडाको सिफारीस ३ विमाको कागज ४ सर्जिन भुक्तुका/ नागरिकता सिफारिस ५ प्राविधिकको प्रतिवेदन विवरण ६ द्याग नम्बर प्रस्त देखीने पशुको फोटो	पशु शाखा	सभाको निर्णय अनुसार	सोही बुझनु पर्ने भएमा बढी ३ दिन दिन	प्र.प्र.आ/नग र-प्रमुख
३७	पशु/कृषि फर्म दर्ता सिफारिस	१ कषाको निवेदन २ जमिनको लालपुर्जा प्रतिलिपि वडाको सिफारीस ३ ३ प्रति फोटो ४ नागरिकताको प्रतिलिपि ५ संविधारको मञ्जुरीरामा (संविधार सर्जिन मुद्रुलका)	पशु/कृषि सेवा शाखा	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिनिको हकमा बढीमा ३ दिनभित्र	प्र.प्र.आ/नग र-प्रमुख
३८	पशु औजाधि पसल खाल	१ निवेदन २ औजाधि व्यवस्थापन विभागबाट औजाधि पसल खोलकालागि लिएको ईंजाजत पत्रको प्रतिलिपि ३ नागरिकताको प्रतिलिपि ४ प्रतिलिपि ५ वडाको सिफारिस ६ ३ प्रति फोटो	पशु शाखा	सभाको निर्णय अनुसार	सोही दिन, सर्जिनिको हकमा बढीमा ३ दिनभित्र	प्र.प्र.आ/नग र-प्रमुख
३९	कार्यक्रम सम्झौता	१ निवेदन पत्र २ नगरपालिकाबाट जारी गरिएको नम्स अनुसारको कार्यक्रम प्रस्ताव ३ चालू आ.व.स.सम्झौतालागि नविकरण गरिएको उद्योग, व्यवसाय, सस्था दर्ता प्रमाण पत्र तथा ईंजाजत दर्ता प्रमाण पत्रको प्रतिलिपि ४ मृत्यु अभिविद्धी कर दर्ता प्रमाण पत्रको प्रतिलिपि ५ कर चुन्ता प्रमाणको प्रतिलिपि ६ फर्मले गरेको अधिलो वर्धको कारोबारको विवरण ७ चा लु आ.व. का लागि वारपालिकामा फर्म सुचिकृत गरिएको प्रमाण पत्रको प्रतिलिपि ८ नगरपालिका फर्म/संस्थाको नाममा प्रस्ताव माग गरिएको पत्रको प्रतिलिपि	प्रशासन शाखा	सभाको निर्णय अनुसार	प्रक्रिया निलेको भए सोही दिन,	प्र.प्र.आ/नग र-प्रमुख
४०	योजना सम्झौता	१ निवेदन २ योजना सुरु गर्नु पर्न खिचिएको फोटो ३ वडा कार्यालयको रोहवरमा सरोकारवाहाहको भेलावाट उपभोक्ता समिति र अनुगमन समिति गठन गरेको माइक्रोटो फोटोकपि ४ योजना सम्झौताका लागि वडा कार्यालयको सिफारिस ५ उपभोक्ता समितिको छाप ६ प्राविधिक कर्मचारीरावाट तयार पारिएको स्वीकृत लागत अनुमान(स्टिमेट) ७ उपभोक्ता समितिका उपस्थितिकारी सर्वैको नागरिकताको प्रतिलिपि र सम्पर्क नम्बर ८ बैंक खाता खो ले उपभा तत्त्व समितिको निर्णयको प्रतिलिपि ९ कार्य सम्पादन जमानाको (ठेगानाको)	योजना शाखा	सभाको निर्णय अनुसार	सोही दिन, केही बुझनु परेमा ३ दिन	प्र.प्र.आ/नग र-प्रमुख
४१	योजनाको किस्ता/रनिङ बीत माग	१ निवेदन २ सम्झौता र कार्यदेशको प्रतिलिपि ३ खर्च अनुमोदन गराई रकम माग गर्ने उपभोक्ता समितिको निर्णय प्रतिलिपि ४ लागत स्टिमेट, प्राविधिक मूल्यांकन, नापी ५ नियमानुसार लाग्ने मूल्य अभिविद्धी कर (VAT) तिरेको विलहर, ६ योजना सुरु गर्नु पर्न खिचिएको फोटो, काम भइरहेको फोटोहर ७ ३ लाख भद्रा बढीको योजना भएमा योजना स्थल देखिने गरी होडिङ वोर्डको फोटो ८ अनुगमन प्रतिवेदन	योजना शाखा आर्थिक प्रशासन शाखा	सभाको निर्णय अनुसार	सोही दिन, केही बुझनु परेमा ३ दिन भित्र	प्र.प्र.आ/नग र-प्रमुख
४२	योजनाको अन्तिम किस्ता माग	१ रकम मागको निवेदन २ स्वीकृत लागत अनुमान (स्टिमेट), सम्झौता र कार्यदेशको प्रतिलिपि ३ स्वीकृत लाग्ने मूल्य अभिविद्धी कर (छल) विल भएपाइहर ४ योजना सुरु गर्नु पर्न खिचिएको फोटो, काम भइरहेको फोटो र सम्पन्न पश्चात सोही स्थावाट खिचिएको फोटो	योजना शाखा आर्थिक प्रशासन शाखा	सभाको निर्णय अनुसार	सोही दिन	प्र.प्र.आ/नग र-प्रमुख

		६ सम्भाता र कार्यदेशमा तोकिएको मितिमा कार्य सम्पन्न गर्न नसकेको खण्डमा उत्तर कार्य गर्न स्वाद थप गरेको स्वीकृत पत्र ७ साइजनिक परीक्षण माइक्रोटको फोटोकपी ८ खच्च अनुमोदन गराएर रकम माग जर्ने उपभोक्ता समितिको निर्णय प्रतिलिपि ९ वडा कार्यालयको सिफारिस १० अनुग्रहन समितिको प्रतिवेदन ११ अनुग्रहन (अनुसंधी ५) १२ ३ लाख भन्दा बढीको योजना भएजना स्थल देखिने गरी होइङ्ग वोडंको फोटो			
४३	विस्तिक, पोलिविलिक, औषध थिप प्रसल थोक र खदा लाई संचालन/सिफारिस /दर्ता/नवीकरण/ अनुमति	१ निवेदन पत्र सम्बन्धित निकायबाट दर्ता गरिएको व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि ३ मूल्यांभिन्नद्वारा कर दर्ता प्रमाण पत्र प्रतिलिपि ४ गत आ.व. सम्मको कर घुक्ता प्रमाणको प्रतिलिपि ६ राजस्व तथा अल्य कर दस्तुर लिईको रसिदको प्रतिलिपि ८ प्रति पासपोर्ट ६ बहालमा भए बहाल सम्भाता पत्रको प्रतिलिपि ८ साइजको फोटो ८ सम्बन्धित वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	१५ दिन भित्र प्र.प्र.अ/नग र-प्रमुख
४४	विपल वर्मलाई औषध उपचारमा सहित योजना सिफारिस	१ निवेदन २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ अस्पतालमा चेकबैच गराएको पूजाको फोटोकपी ४ वडा कार्यालयको सिफारिस	नगर प्रमुख/उप-प्रमुख प्र.प्र.अ., स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	सोही दिन प्र.प्र.अ/नग र-प्रमुख
४५	विमा रकम दावी सिफारिस	१ निवेदन २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ अस्पतालमा चेकबैच गराएको पूजाको रिपोर्टको फोटोकपी ४ वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	सोही दिन, आवश्यक केही बडानु पर्ने भएमा ३ दिन प्र.प्र.अ/नग र-प्रमुख
४६	कुष्ट रोग ताजेका विवल नागरिक लाई औषधि उपचार सिफारिस	१ निवेदन २ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति ३ अस्पतालको विशेषज्ञ चिकित्सको सिफारिस ४ वडा कार्यालयको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	बढीमा ३ दिन भित्र प्र.प्र.अ/नग र-प्रमुख
४७	क्षालस्त्र, डायबोली सस, मूँगाता, प्रत्यार पेन लाई औषधी उपचार सिफारिस	१. निवेदन २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. अनुसंधी -१, चिकित्सकले प्रमाणित गरेको ४ अनुसंधी -२ वडाले विवरण प्राप्तिगत गरेको ५. वडाले प्रमाणित गरेको विपक्ताको सिफारिस	स्वास्थ्य शाखा	सभाको निर्णय अनुसार	बढीमा ३ दिन भित्र प्र.प्र.अ/नग र-प्रमुख
४८	स्वास्थ्य विमा कार्यक्रम	१. तोकिएको ढार्ची निवेदन २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. स्थानीय ठेगाना खुल्ने कागजात (नागरिकताका स्थानीय ठेगाना हालको भन्दा फरक अल्यन्तर भए) ४. अति असक्ता अपाइज्ता कर्मचारी कुल्लरेगी वा एच.आई.भी संक्रमित वा क्षयरोग (मल्टी-इरेसिटान्ट ट्युबरकुलोसिस) भए सो को प्रमाण खुल्ने कागजात) ५. महिला स्वास्थ्यसेविका भए सो प्रमाण खुल्ने कागजात) ६. ७० वर्षमात्रि जेठ नागरिक भए सो को प्रमाण खुल्ने कागजात) ७. निवेदको फोटो-२	सम्बन्धित वडा कार्यालय	सभाको निर्णय अनुसार	बढीमा ७ दिन भित्र प्र.प्र.अ/नग र-प्रमुख/बढा अध्यक्ष
४९	रोजगार शाखामा बेरोजगार व्यक्तिको सूची दर्ता	१ तोकिएको ढार्चीमा निवेदन २ पासपोर्ट साइज फोटो १ प्रति ३ तोकिएको ढार्चीमा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि	रोजगार सेवा शाखा	सभाको निर्णय अनुसार	सोही दिन बडानु पर्ने भएमा बढीमा ३ दिन प्र.प्र.अ/नग र-प्रमुख
५०	रोजगार प्राप्त व्यक्तिको नाममा बैक खाता खोल सिफारिस	१ नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बेरोजगार सूची दर्ता प्रमाण पत्र ३ पासपोर्ट साइजको फोटो ४ प्रति	रोजगार सेवा शाखा	सभाको निर्णय अनुसार	सोही दिन, प्र.प्र.अ/नग र-प्रमुख

निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

- शाखासँग सम्बन्धित नियमिति कामहरु शाखा प्रमुखबाट निर्णय हुने ।
- विशेष निर्णण तथा कार्यालय प्रमुखबाट हुनु पर्ने भनि तोकीएको कामहरु कार्यालय प्रमुखबाट निर्णय हुने ।
- नीतिगत विषयका निर्णयहरु नगर कार्यपालिकाबाट र बजेट तथा ऐन सरहका कानुन सम्बन्धी विषय नगरसभाबाट हुने ।
- न्यायिक विषय: न्यायिक समितिबाट

निर्णय उपर उजुरी सुन्ने अधिकारी

- प्रमुख प्रशासकीय अधिकृत मातहतबाट भएको निर्णयको नगर प्रमुख
- शाखा प्रमुखस्तरीयबाट भएका निर्णयको प्रमुख प्रशासकीय अधिकृत
- दैनिक सेवा प्रवाह तथा कर्मचारीको कार्य व्यवहार बारे गुनासो सुन्ने अधिकारी : प्रशासन शाखा प्रमुख श्री दिपक प्रकाश तिम्सिना ।

सम्पादन गरेको कामको विवरण

स्वास्थ्य शाखा

- विरामी नवजात शिशु निशुल्क उपचार
- नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दीगोपना सम्बन्धि कार्यक्रम
- राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम
- कोभिड १९ को भ्याक्सिसनको डिजिटाइजेशन तथा क्यू आर कोड प्रमाणिकरण
- हातीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान (MDA)
- स्वास्थ्य सूचना साथै आइ एम यू सुदृढीकरण कार्यक्रम
- मातृ तथा नवशिशु कार्यक्रम संचालन
- विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम
- मातृ तथा नवजात शिशु कार्यक्रम
- CBIMNCI कार्यक्रम (कार्यक्रम समिक्षा, स्थलगत अनुशिक्षण, समता तथा पहुच कार्यक्रम)
- विश्व औलो दिवस मनाउने, किटजन्य रोग नियन्त्रण कार्यक्रमको अनुगमन एवम् मूल्याङ्कन तथा किटजन्य रोग नियन्त्रणका लागि बहुनिकाय अन्तरक्रिया कार्यक्रम
- सुर्तिजन्य पदार्थ सेवनको न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम
- स्वास्थ्य चौकी (आधारभूत स्वास्थ्य सेवा केन्द्र) को न्युनतम सेवा मापदण्ड कार्यक्रम
- पशुपंक्षी आदीबाट हुने ईन्फुएन्जा, बर्ड फ्लु, AMR, सिष्टिसकोर्सिस, टक्सोप्लाज्मोसिस आदि विभिन्न सरुवारोग सम्बन्धि रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम
- आँखा, नाक, कान, घांटी तथा मुख स्वास्थ्य सम्बन्धि अभिमुखीकरण
- क्षयरोगका जेखिम समुह तथा स्वास्थ्य सेवाको पहुच कम भएका समुदायमा सकृय क्षयरोग खोजपडतात कार्यक्रम।
- परिवार नियोजन किशोर किशोरी तथा प्रजनन स्वास्थ्य कार्यक्रम
- पालिका स्तरमा स्वास्थ्य संस्थाहरुको मासिक बैठक, स्वास्थ्य कार्यक्रमहरुको डाटा भेरिफिकेशन एवं गुणस्तर सुधार साथै अर्धबार्षिक एवं बार्षिक समिक्षा
- मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती, रक्तसंचार, उत्प्रेरणा सेवा, न्यानो झोला र निशुल्क गर्भपतन कार्यक्रम
- पोषण कार्यक्रम
- कम्युनिटि डट्स कार्यक्रम कार्यक्रम संचालन, र स्वास्थ्यकर्मिहरू लाई क्षयरोग मोडुलर तालिम
- कोभिड १९ विरुद्ध खोप अभियान तथा बुस्टर खोप समेत संचालन व्यवस्थापन खर्च (पालिकास्तरिय योजना र पालिका तथा स्वास्थ्य संस्था स्तरिय सुपरिवेक्षण)
- आकस्मिक अवस्थामा औसधि एवं ल्याब सामाग्री ढुवानी, रेकर्डिङ तथा रिपोर्टिङका लागि फर्म फरमेट छपाइ, ई-टि.वि रजिस्टरअध्यावधिक
- आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाको लागि औषधि खरिद
- Inj oxytocin भन्डारणकालागि ILR Refrigerator खरिद
- घरमा/समुदायमा आधारि बृद्धि अनुगमन कार्यक्रम
- प्रजनन स्वास्थ्य पाठेघर झर्ने पाठेघर तथा स्तन क्यान्सर लगायत समस्याहरुको विपेशज्ज द्वारा पहिचान उपचार तथा व्यवस्थापन गर्न शिविर संचालन
- ९० वर्ष माथिका जेष्ठ नागरिकलाई घर घरमा स्वास्थ्य जाँच र औषधि वितरण

- महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक रु ४००० को दरले खाजा खर्च वितरण
- स्वास्थ्य संस्थाहरू बाट निशुल्क वितरणका लागी आइरन चक्री क्यालसियम तथा औषधीखरिद खर्च
- नगरमा संचालन भइ रहेक आयुर्वेद केन्द्रलाई औषधि खरिद

सामाजिक सुरक्षा तथा पञ्चीकरण शाखाको

- घटना दर्ता, सामाजिक सुरक्षा बारेको प्रचार प्रसार
- सामाजिक सुरक्षा परिचयपत्र नवीकरण
- सामाजिक सुरक्षा भत्ता वितरण
- घटना दर्ता (जन्म, विवाह, मृत्यु, बसाईसराई, सम्बन्ध विच्छेद)

रोजगार शाखा

- विनोद चौधरीको घरपुर्ब नहरको पैनीदेखि अन्तराम चौधरीको जग्गासम्मको पैनी,
- लोक बहादुर कार्कीको घरदेखि धोधरीया हुँदै भागवत साहको घरसम्म नाला,
- श्री जनप्रया मा वि पश्चिम गदीघट्टा हुँदै ओम यादबको घरसम्मको नाला,
- प्रिदप राजबंशीको घरदेखि दिक्षिण हृदय नारायण राजबंशीको घरसम्मको नाला,
- श्री त्रिभुवन मा. बि देखि पश्चिम अशोक साहको घरदेखि दक्षिण तथा उत्तर मुख्य बाटो राईको घरसम्मको पैनी, भिम बास्तोलाको पोखरीदेखि दक्षिण कान्छा बरालको घरदक्षिण पैनी,
- हनुमान मन्दिर देखि पूर्व दक्षिण कल्भर्टसम्मको नाला मर्मत
- जनप्रिय उ मा. बि, बिवियाविर्ता स्वास्थ्य चौकी, त्रिभुवन मा. बि, अमरलक्ष्मी प्रा. बि सरसफाई व्यवस्थापन
- दयासागर गौतमको खेतदेखि बल बहादुर खड्काको खेतसम्म पोखरी टोलदेखि लाटामोरांगसम्म पैनी मर्मत आयोजना
- रत्न मा. बि स्कुलछेउदेखि उत्तर नहरको कल्भर्टसम्मको पैनी र राजेन्द्र ढुगेलको घरदेखि हटियासम्मको पैनी मर्मत आयोजना
- लखिराम मुर्मुको घरदेखि पश्चिम जाने कच्चि बाटो निर्माण, अशोक सापकोटाको घरदेखि पुर्व राजेश अधिकारीको घरसम्म जाने कच्ची बाटो मर्मत,
- एकराज बस्नेतको घरदेखि दक्षिण झमर बेसराको घरसम्म जाने बाटोको दुबैतीर कच्ची नाला निर्माण,
- आमतोला शिव मन्दिरदेखि सन्थालीटोल हुँदै सुरेश मण्डलको घरपछाडीजाने पैनी मर्मत
- गयानन्द मण्डलको घरदेखि उत्तर जागेश्वर मण्डलको जग्गासम्म जाने बाटो मर्मत आयोजना
- दुखन झाको घरदेखि दक्षिणहुँदै पूर्व जाने बाटोको मर्मत आयोजना
- रंगेली स्थित सामुदायिक बिद्यालय सहरी स्वास्थ्य केन्द्र मलथान मन्दिर ,
- सडक बोटविरुवा गोदमेल आयोजना
- पूर्व मधुवनीदेखि पश्चिम बेतौनासम्म कालोपत्रे सडकको डिभाईडरको माटो पुर्ने योजना
- महादेव मण्डलको घरदेखि सुरेन मण्डलको घरसम्म बाटो मर्मत योजना
- बनकतादेखि दक्षीण हुँदैपर्व जाने रंगेली कानेपोखरी रोडसम्म जाने पैनी मर्मत,
- महालक्ष्मी मा. बि र दर्बेशा चोक सरसफाई,
- नहरटोलदेखि स्कुल पछाडि हुँदै जुगडिया बाँधसम्मको पैनी मर्मत योजना
- साझा टोलमा खानेपानी पानी पाईप विच्छाउने योजना
- नहरटोलदेखि स्कुल पछाडि हुँदै जुगिडिया बाँधसम्मको पैनी मर्मत योजना
- प्रेमचोक देखि सिजाली टोलसम्म पैनी मर्मत, भद्रको घरदेखि रमेश रिजालको खेतसम्म जाने पैनी र निर्मलको घरदेखि खादीटोलसम्म जाने पैनी मर्मत

- युवाचोकिस्थत पंचेश्वर मन्दीरदेखी कमल रीमालको खेतसम्म,युवाचोकदेखि पूर्व राजकुमार राजबंशीको घरदेखी महाप्रसादको घरससम्मको पैनी घम बहादुरको घरदेखि चेत नारायण भण्डारीको घरसम्म पैनी मर्मत
- श्रमको सम्मान राष्ट्रको अभियान अभिमुखिकरण कार्यक्रम वडा नं.१-९
- श्रमिक अभिमुखिकरण कार्यक्रम वडा नं. १-९
- रोजगार सम्बाद मञ्च
- वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनःएकीकरण कार्यक्रम

मे.ड.पा

- सहभागितात्मक ग्रामिण लेखाजोखा(पि आर ए)
- उद्यमशिलता विकास तालिम
- प्राविधिक सीप विकास तालिम
- पुराना उद्यमिहरुलाई प्राविधिक सीप विकास तालिम
- प्रविधि हस्तान्तरण
- पुराना उद्यमिहरुलाई प्रविधि हस्तान्तरण
- गाईको बाढी र बाखाको पाठी हस्तान्तरण
- वित्तिय सेवामा पहुँच

महिला तथा बालबालिका शाखा

- समुह सदस्यहरुलाई अनुशिक्षण तालिम
- मनोविमर्श सम्बन्धि तालिम
- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
- मानव बेचविखन विरुद १६ औ राष्ट्रिय दिवसको अवसरमा सचेतना कार्यक्रम
- अन्तराष्ट्रिय नारी दिवस
- नेतृत्व तथा संस्थागत विकास १ पटक
- लैङ्गिक हिंसा बाट प्रभावित महिलाहरुलाई जिविकोपार्जनका लागि विउँ पुजी वितरण ११ जनालाई
- वडा नं ९ वस्ने हिसांपिडित महिला बासमति रिपिदेवलाई वस्नका लागि बासको टहरो निर्माण
- वडा नं. १ वस्ने असहाय तथा क्यान्सर पिडित महिला प्रजामति राजवंशी लाई खाद्यान्न तथा लत्ताकपडा वितरण

सहकारी शाखा

- पुर्व सहकारी शिक्षा तालिम
- नया सहकारी दर्ता

सञ्चार तथा सूचना प्रविधि शाखा

- राजपत्र तयारी तथा प्रकाशन
- Street CCTV Maintenance
- कार्यपालिका बैठक सम्बन्धि Group SMS
- Intranet Networking
- Biometric Attendance Software Handling
- राजधनको व्यक्तिगत आई.डि बाट हुने सम्पुर्ण कार्यमा प्राविधिक सहयोग
- Arc Gis सम्बन्धि तालिम सञ्चालन

- कार्ययोजना, वार्षिक समिक्षा प्रतिवेदन तथारी तथा प्रकाशन
- भूउपयोग वर्गीकरण सम्बन्धि अभिलेख व्यवस्थापन तथा डिजिटाईजेसन
- ICT Lab सम्बन्धि अनुगमन तथा निरिक्षण
- रंगेली अस्पतालमा Server Management तथा Networking
- कार्यालयका Electronics तथा Electrical सामाग्रीहरु सञ्चालनमा सहयोग तथा सिप हस्तानतरण
- Mofaga Portal,Hello Sarkar ,TMPP,Cs grant,Lisa,Fra जस्ता Web Portal सञ्चालन गरि तीन तहको सरकारमा विच सूचना आदन प्रदान
- कार्यालयको Website,Social Media,Email, Gcloud सञ्चालन

शिक्षा शाखा

१. शैक्षिक सत्र २०८० को शैक्षिक कार्यपात्रो निर्माण
२. शिक्षक क्षमता विकास १० दिने तालिम सम्पन्न
३. विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ अभिमुखीकरण तालिम सम्पन्न
४. विद्यालय स्तरीय बाल संजाल र नगर स्तरीय बाल संजाल गठन एवं सुचिकरण
५. शैक्षिक सत्र २०८० को प्रथम त्रैमासिक परीक्षा संचालन
६. आधारभूत तह कक्षा १-८ को स्थानीय पाठ्यक्रम निर्माण एवं लागु
७. नगर शिक्षा नियमावली २०८० निर्माण एवं लागु
८. छात्रा संग उपमेयर कार्यक्रम संचालन
९. आइ सि टी / विज्ञान प्रयोगशाला / पुस्तकालय कार्यक्रमको अनुगमन

घर नक्सा शाखा

घर नक्सा पास सम्पन्न जम्मा: २३

- २०८० बैशाख- १०
- २०८० जेष्ठ- ३
- २०८० असार- १०

नापीको लागि निवेदन संख्या – ४३ जम्मा जग्गा नाप गरेको संख्या: २३

सरकारी जग्गा सम्बन्धि नापी: १०

कृषि शाखा

धानबाली प्रवर्द्धन कार्यक्रम

- सहकारी संस्था दर्ताका लागि सिफारिस संख्या : ९
- उन्नत धानका जातहरु : विवि ११ , सोना रातो , रंजीत , राधा १२, वास्मति र जिरा मसिनो ।
- ५० प्रतिशत अन्दानमा सहकारी मार्फत कृषकहरुलाई उन्नत जातका धानको वीउ वितरण गरियो ।

चैते धानमा आत्मनिर्भर कार्यक्रम

- वडा नं १ देखि ९ सम्म
- जम्मा कृषक संख्या : २६९

- रु ६००।- प्रति कठ्ठाको दरले नगद प्रोत्साहन अनुदान रकम दिईयो ।

धान पकेट विकास कार्यक्रम

- वोरिङ्ग जडान सहित - ६ वटा
- मोटर २ ऐच. पी.-१० वटा
- डिलिभरी पाईप- ३०० के.जी
- स्प्रेयर -३० वटा
- होन्डा (पेट्रोल इंजिन) -३ वटा

मकै पकेट विकास कार्यक्रम

- स्प्रेयर -१५३ वटा
- डिलिभरी पाईप -५००२ के.जी
- त्रिपाल -५६ वटा

पशुपन्थी शाखा

पशुपन्थी औषधि उपचार जम्मा ७९८६

- मेडिकल
- उपचारसर्जिकल
- गाइनोक्लोजिकल
- खोप
- परजिवि

प्रयोगशाला परिक्षण जम्मा ३०१

- गोवर
- पिसाब
- दुध
- रगत

पशु बन्ध्याकरण

- बोका-३१५
- बंगुर-९५

पशुपन्थी विमा

- गाई/गोरु-३२

कृतिम गर्भधान

- गाई-१२३३
- भैसी-५५
- बाखा-३३

राजश्व शाखा

आ.व २०७९/८० को राजश्व

क्र.सं.	विवरण	कर / शुल्क	छुट	जरिवाना	जम्मा
१	भुमि तथा मालपोत कर - ११३१४	४६,९५,८४८.०४	९७,०७८.३६	४,५३,११७.७८	५०,५१,८८७.४६
२	व्यवसाय कर - १४६११	४५,८१,५५०.००	८,०५०.००	२,२२,४३५.००	४७,९५,९३५.००
३	अन्य कर - ११६९१	६,९१,२८०.००	०	०	६,९१,२८०.००
४	अन्य दस्तुर - १४२४९	१३,९७,१८२.५७	०	०	१३,९७,१८२.५७
५	अन्य प्रशासनिक सेवा शुल्क - १४२२९	५००	०	०	५००
६	अन्य विक्रिवाट प्राप्त रकम - १४२१३	१,१५,०००.००	०	०	१,१५,०००.००
७	अन्य मनोरञ्जन कर - ११४७३	७००	०	०	७००
८	अन्य राजस्व - १४५२९	५९,२५,०९२.३१	०	०	५९,२५,०९२.३१
९	अन्य सेवा शुल्क - १४२१९	२२,५००.००	०	०	२२,५००.००
१०	एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर - १११११	५,८९,०७२.१४	०	०	५,८९,०७२.१४
११	खानेपानी नह तथा कुलो उपयोग बापतको शुल्क - १४२१७	१००	०	०	१००
१२	घर। जग्गा बहाल कर - ११३२१	२६,४६,९६४.८०	०	०	२६,४६,९६४.८०
१३	नक्सा पास दस्तुर - १४२४२	८,७८,६४९.९३	०	०	८,७८,६४९.९३
१४	नया व्यवसाय दर्ता - ११६१३	१,७९,२५०.००	०	०	१,७९,२५०.००
१५	नयाँ व्यवसाय रेजिस्ट्रेशन दस्तुर - १४२५३	१,९५,१००.००	०	०	१,९५,१००.००
१६	न्यायिक दस्तुर - १४२२१	२४,९१०.००	०	०	२४,९१०.००
१७	न्यायिक दण्ड जरिवाना र जफत - १४३११	४३५	०	०	४३५
१८	नाता प्रमाणित सिफारिस - १४२४५	९,७८,५००.००	०	०	९,७८,५००.००
१९	निजी धारा बापतको शुल्क - १४२१६	४००	०	०	४००
२०	प्रशासनिक दण्ड जरिवाना र जफत - १४३१२	६०,१९४.३४	०	०	६०,१९४.३४
२१	परीक्षा शुल्क - १४२२४	२७,७००.००	०	०	२७,७००.००
२२	बेरुजु - १५१११	३१,४३७.८४	०	०	३१,४३७.८४
२३	वित्तिय तथा पुँजिगत कारोबारमा लाग्ने कर - ११३५१	१०,०००.००	०	०	१०,०००.००
२४	विमा दावि प्राप्ति - १४५११	४,५००.००	०	०	४,५००.००

२५	भुमि तथा मालपोत कर - ११३१४	७,५९४.००	०	०	७,५९४.००
२६	व्यक्तिगत घटना दर्ता दस्तुर - १४२४४	१२,४३,०००.००	०	०	१२,४३,०००.००
२७	व्यावसाय रजिस्ट्रेशन दस्तुर - ११६१३	५३,२५०.००	०	०	५३,२५०.००
२८	विद्युत सेवा शुल्ल - १४२१८	८००	०	०	८००
२९	स्वास्थ्य सेवा व्यवसाय रेजिस्ट्रेशन - ११४४२	१८,०००.००	०	०	१८,०००.००
३०	सिफारिस दस्तुर - १४२४३	५१,०९,८३०.००	०	०	५१,०९,८३०.००
जम्मा		२,९४,८९,९८०.९७	१,०५,१२८.३६	६,७५,५५२.७८	३,००,५९,६०५.३९

सूचना अधिकारी र प्रमुखको नाम र पद

- प्रमुख प्रशासकीय अधिकतः श्री ओमकार प्रसाद न्यौपाने
- सूचना अधिकारी: श्री संजय गुप्ता रौनियार

सम्पर्क नं. ९८५२०६८९९९

सम्पर्क नं. ९८०२७७७६०८

ऐन, नियम, विनियम र निर्देशिकाको सूची

रंगेली नगरपालिका बाट जारि भएका कानुनहरूको विवरण

- क) ऐनहरू (२४ वटा)
- ख) नियमावलीहरू (५ वटा)
- ग) निर्देशिकाहरू (३ वटा)
- घ) कायविधिहरू (३० वटा)
- ड) आचार संहिता (१ वटा)

ऐन, नियम, विनियम र निर्देशिकाहरू Website मा प्रकाशन गरिएको छ ।

आमदानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

SuTRA::

<https://sutra.fcgov.gov.np/sutra2/accounting/progreport/incomevsexp/view>



रंगेली नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मोरड़
कार्यालयको कोड : ८०९३४०४३०

आय व्ययको विवरण

आय					व्यय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मोजदात	शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मोजदात
संघीय सरकार	५४,३०,३१,०००.००	५०,१०,००,०९९.६०	९२.२६	४,२०,३०,१००.५०	चालु	५३,३८,१६,४७७.००	४६,२२,१३,५५२.१६	८६.५९	७,१६,०९,९२४.८४
१३३११ समानिकरण अनुदान	१६,७५,००,०००.००	१५,४९,३७,५००.००	९२.५	१,२५,६२,५००.००	२११११ पाराश्रमिक कर्मचारी	२४,०९,३७,०००.००	२२,१०,२०,३२४.५०	९२.०४	१,११,१६,६७५.५०
१३३१२ शासी अनुदान चालु	३०,५६,०६,०००.००	२७,९३,८९,६१७.६०	९१.१२	२,७२,१६,३०२.४०	२१११२ पाराश्रमिक दर्दिकारी	१८,८८,०००.००	१५,६९,६००.००	९६.७६	३,१८,४००.००
१३३१३ शासी अनुदान पुँजीगत	५,६९,२५,०००.००	५,४८,०३,७६७.००	९६.२७	२१,२१,२३३.००	२१११२ पाशाक	३०,०००.००	२०,०००.००	६६.६७	१०,०००.००
१३३१४ विषेश अनुदान पुँजीगत	५०,००,०००.००	५०,००,०००.००	१००	०.००	२१११३ जीष्ठीउपचार खर्च	१३,८०,०००.००	१,८१,७९३.००	७१.१४	३,९८,२०७.००
१३३१५ सम्पुरक अनुदान पुँजीगत	७०,००,०००.००	६८,६९,१२५.००	९८.१३	१,३०,८६५.००	२१११३ स्थानीय भत्ता	३१,०००.००	१७,०००.००	४३.५१	२२,०००.००
प्रदेश सरकार	५,२५,२४,०००.००	४,९८,५०,२६३.००	९४.११	२६,१३,७३७.००	२१११३ फिल्ट भत्ता	५०,०००.००	०.००	०	५०,०००.००
१३३१६ समानिकरण अनुदान	९३,५१,०००.००	८१,८२,१२५.००	८७.५	११,६६,८७५.००	२१११४ कर्मचारीको बेठक भत्ता	१३,४०,०००.००	८,९८,४४४.००	६७.०६	४,४१,४४६.००
१३३१७ शासी अनुदान चालु	३,३८,७३,०००.००	३,१६,६८,१२८.००	९५.४६	१५,०४,८६२.००	२१११५ कर्मचारी प्रोसाइहन तथा पुरुस्तर	४०,००,०००.००	३१,४५,१००.४०	७८.६३	८,५४,८९९.६०
१३३१८ सम्पुरक अनुदान पुँजीगत	१,००,००,०००.००	१,००,००,०००.००	१००	०.००	२१११९ अन्य भत्ता	११,४०,०००.००	१८,१४,३२४.००	१७.१४	५५,६७६.००
राजस्व बाउलफाट	११,०४,८१,०००.००	११,१५,८१,४१४.००	६०.५६	७,०८,८२,४०६.००	२११११ पाराश्रमिकारी बेठक भत्ता	२४,६४,५००.००	२३,४७,७५०.००	९५.२६	१,१६,७५०.००
१३३१९ घरेलुमा रजिष्ट्रेशन दस्तुर	७,००,००,०००.००	२,३६,६४,१२४.४०	३२.८१	४,६३,३५,८६५.५०	२१११११ अन्य भत्ता	११,४०,०००.००	१८,१४,३२४.००	१७.१४	५५,६७६.००
१४१११ बाँडफाँड भई प्राप्त हुने मूल अधिकार्डिकर	११,१७,५८,११९.००	६,२५,१९,८२२.९४	५२.२७	५,७१,५९,१७६.०६	२१११२ पदाधिकारी बेठक भत्ता	२४,६४,५००.००	२४,४४४.००	१००	०.००
१४११२ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	१.००	२,४१,१९,५१५.८७	२४१२१५१५१५१५७	(२,४१,१९,५१४.८७)	२१११४ कर्मचारी कर्याणि काष	२५,००,०००.००	२५,००,०००.००	१००	०.००
१४११३ बाँडफाँड भट्ट प्राप्त हुने सावधी साधन कर	७७,२२,०००.००	७३,६०,११९.७९	१५.३१	३,६१,८८०.२१	२१११५ पानी लाई बितुली	३८,४०,०००.००	२७,४९,१९२.००	७१.५९	१०,१०,८०८.००
१४११४ बाँडफाँड भई प्राप्त हुने आय	०.००	१८,४४,१०१.००	१८४४१०१००	(१८,४४,१०१.००)	२१११६ संचार महसुल	१३,३९,०००.००	१,४९,५२९.००	७१.६६	३,७९,४७१.००
अन्तरिक श्रीत	२१,६८,०२,०२८.९१	२१,१६,४९,०३५.४९	१७.६२	५१,५२,१११.३०	२१११७ दूर्दान (पदाधिकारी)	१०,००,०००.००	१०,००,०००.००	१००	०.००
१३३१४ भुमिकर/मालाप्राप्त	७०,००,०००.००	५०,३२,०१६.१०	७१.८१	११,६७,१०१.१०	२१११८ दूर्दान (कार्यालय प्रयोग्यान)	४६,४४,०००.००	४५,०४,४२८.००	९६.११	१,३१,५७२.००
१३३१५ घरेलुमा कर	२०,००,०००.००	११,७२,४१०.३०	१८.६२	२७,५०९.७०	२१११९ अन्य सामाजिक समर्तता सञ्चालन	३६,०८,०००.००	३५,८७,६३६.००	११९.४४	२०,३६४.००
१४१११ क्षितिथा पशुजय वस्तुको व्यावसायिक कारोबारमा लाग्ने कर	५,०००.००	२१,४४०.४५	५६६.८	(२१,४४०.४५)	२१११९ विमा लाई नवीकरण खर्च	५९,७५,०००.००	५३,५९,६८६.००	८१.७	६,१५,३१४.००
१४११२ अन्य कर	११,७१,११७.००	१४,०५,०१२.३५	७०.१५	५,७४,१८४.६५	२१११११ मैशिनरी तथा औजार मर्मत सञ्चालन खर्च	१४,८१,०००.००	१२,५१,१७६.००	८४.५७	२,२१,८४४.००
१४११३ अन्य विक्रीबाट प्राप्त रकम	१,५०,०००.००	४,२६,०००.००	२८४	(२,७६,०००.००)	२१११११ मैशिनरी तथा सञ्चालन खर्च	१४,८१,०००.००	१२,५१,१७६.००	८४.५७	२,२१,८४४.००



**रंगेली नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मोरड़
कार्यालयको कोड : ८०१३४०४३००**

आय व्ययको विवरण

आ.व. : २०७९/८० अवधी ; २०७९/०४/०१-२०८०/०३/३१

आय					व्यय				
१४२१८ विद्युत सेवा शुल्क	१०,०००.००	३००.००	३	९,७००.००	२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मान समार खर्च	०.००	०.००	०	०.००
१४२१९ अन्य सेवा शुल्क तथा विद्री	१५,०००.००	२३,००१.००	१५३.३४	(६,००१.००)	२२३१ मसलाद्वया कार्यालय सामग्री	४४,८०,०००.००	४३,००,६९८.००	९६	१,७९,३०२.००
१४२२१ न्यायिक दस्तूर	२५,०००.००	१३,९६०.००	५५.८४	११,०४०.००	२२३२ प्रस्तक तथा सामग्री खर्च	१६,००,०००.००	६,३६,२५०.००	३९,७७	१,६३,७५०.००
१४२२२ नवसापास दस्तूर	३०,००,०००.००	६,६२,५६३.९९	२२.०८	२३,३७,८८६.०९	२२३३ इच्छन - अन्य प्रयोजन	५,००,०००.००	५,९५०.००	१११	४,९४,०४०.००
१४२२३ विधानसभा दस्तूर	३३,००,०००.००	४७,९४,०२२.२३	१४५.२७	(१४,९४,०२२.२३)	२२३४ घरपत्रिका, छाउइ तथा सन्तान प्रकाशन खर्च	३५,००,०००.००	२७,३८,०५८.००	७८,२३	७,६१,९४८.००
१४२२४ व्यक्तिगत घटना दर्ता दस्तूर	१०,००,०००.००	११,४६,२००.००	११४.६२	(१,४६,२००.००)	२२३५ निर्मान अन्य कार्यालय संचालन खर्च	१९,७२,०००.००	१४,९८,९४८.००	७६,०९	४,७३,०५८.००
१४२२५ नाता प्रमाणित दस्तूर	६,००,०००.००	९,०८,०००.००	१५१.३३	(३,०८,०००.००)	२२३६ एसेवा र परमार्थी खर्च	२९,५०,०००.००	२६,६१,६८७.००	१०.२३	२,८८,३९३.००
१४२२६ अन्य दस्तूर	२६,००,०००.००	१४,०९,८७३.६७	५४.२३	११,१०,१२६.३३	२२३७ सूचना प्रृष्ठाना खर्च	३,२५,६५५.००	३,२५,६५५.००	१५.०५	१,७४,३४५.००
१४२२७ व्यावसाय र जिष्ठेश्वान दस्तूर	१५,००,०००.००	२,२५,५००.००	१५०.०३	१२,७४,५००.००	२२३८ एसेवा र सूचना प्रृष्ठाना खर्च	३,५५,६२,९६२.२६	१७.१२	७,४६,०३७.७४	
१४२२८ अन्य श्रेत्रको आय	१४,४०,०००.००	८,६०,०००.००	५९.७२	५६,००,०००.००	२२३९ करार सेवा शुल्क	३,५३,१८,०००.००	३,५५,६२,९६२.२६	१७.१२	७,४६,०३७.७४
१४२२९ न्यायिक दण्ड, जरिवाना र जफत	२०,०००.००	१,५०,४३५.००	७५२.१६	(१,३०,४३५.००)	२२४० एसेवा र शुल्क	६९,०००.००	६९,०००.००	१००	०.००
१४२३० प्रशासनिक दण्ड, जरिवाना र जफत	३,००,०००.००	४३,८२२.७५	१४.६१	२,५६,१७७.२५	२२४१ एसेवा र सूचना प्रृष्ठाना खर्च	५,००,०००.००	५,००,०००.००	०	५,००,०००.००
१४२३१ धरोहरी सदरसाहाना	२०,३०,००६.००	२०,३०,००६.००	१००	०.००	२२४२ करार सेवा शुल्क	३,५५,६२,९६२.२६	३,५५,६२,९६२.२६	१७.१२	७,४६,०३७.७४
१४२३२ बीमा दावी प्राप्ति	६,०००.००	५,६४,५००.००	१७४४.६७	(५,७६,५००.००)	२२४३ एसेवा र सूचना प्रृष्ठाना खर्च	३,५५,६२,९६२.२६	३,५५,६२,९६२.२६	१७.१२	७,४६,०३७.७४
१४२३३ अन्य राजस्व	९९,००,००१.००	१,९६,१०,६१९.९०	२१५.५	(१,०५,१०,६१८.९०)	२२४४ एसेवा र सूचना प्रृष्ठाना खर्च	४,००,०००.००	३,९६,०००.००	११.११	४,००,०००.००
१४२३४ व्यवसाय कर	१,०४,३१,०००.००	४३,६६,४००.००	४१.७८	६०,७७,६००.००	२२४५ जालिम तथा गाई सम्बन्धी खर्च	१,००,०००.००	१,००,०००.००	०	१,००,०००.००
१४२३५ बेरुजु	६,००,०००.००	५८,९५,८८	९.८३	५,४४,०४५.१६	२२४६ उत्पादन सामग्री / सेवा खर्च	३८,२०,०००.००	३८,२०,०००.००	७३,८१	१०,००,२१०.००
३२१११ नगद	१,८९,१६,४७९.००	०.००	०	१,८९,१६,४७९.००	२२४७ कार्यक्रम खर्च	७,६५,४१,४७०.००	७,७०,६८,३३८.००	७४,८३	१,९४,०३९.००
३२११२ बैंक माजदात	१५,६७,६५,४४५.११	१६,४१,००,८८४.११	१०५.८३	(११,३५,३२८.१२)	२२४८ विविध कार्यक्रम खर्च	२,०७,०४,०००.००	१,२२,००,३८४.००	५८,९३	८५,०३,६१६.००
जम्मा	१,००,५८,३८,०२८.११	८८,२०,१७,८९२.०९	८७.३५	१२,७७,४०,३३६.०१	२२४९ विविध कार्यक्रम खर्च	११,१०,३५,०००.००	१,६२,१२,६४४.००	७७,२६	४७,८२,३५६.००



**रंगेली नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मोरड़
कार्यालयको कोड : ८०१३४०४३००**

आय व्ययको विवरण

आ.व. ; २०७९/८० अवधी ; २०७९/०४/०१-२०८०/०३/३१

आय	व्यय				
२५६१५ अन्य सम्पादन सहायता	२,७५,८७,०००.००	२,५७,०६,४९३.००	९३.९८	१८,८०,५८६.००	
२७२११ छात्रवृत्ति	२७,९९,०००.००	२२,९२,९००.००	८४.३३	४,२६,१००.००	
२७२१२ उद्यार, राशन तथा पुनर्स्थापना खर्च	५५,००,०००.००	२०,२५,०००.००	३६.८२	३४,७५,०००.००	
२८१३ ओषधीखरिद खर्च	४५,२०,०००.००	३२,६२,९४५.००	७२.११	१२,५७,०५५.००	
२८२१९ अन्य सामाजिक सहायता	२६,००,०००.००	२१,६०,३५२.००	८३.०९	४,३९,६४८.००	
२८४४१ जम्माको भाडा	५०,०००.००	२८,०००.००	५६	२२,०००.००	
२८४४२ घरभाडा	५,००,०००.००	५,००,०००.००	१००	०.००	
२८४४९ अन्य भाडा	३,५०,०००.००	३,४१,९९१.००	१७.४८	१,०९,००.००	
२८२१९ अन्य फिर्ता	७,००,०००.००	४,६७,९०६.००	६६.८४	२,३२,०९४.००	
२८१११ शेषी आउने चातु खर्च	०.००	०.००	०	०.००	
फूलीगत	४७,६०,२२,५५१.११	३०,९१,६५,४८६.००	७७.६५	१,६८,५७,०६१.९९	
३११११ अवारोधीय भवन निर्माण/खरिद	६७,७१,०००.००	६१,७४,२९२.००	१००.०१	१,१६,७०८.००	
३१११२ गैर अवारोधीय भवन निर्माण/खरिद	१२,८१,६७,६४९.००	११,८६,४६,५२३.००	९२.५७	१५,२४,११६.००	
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	९९,७०,३७४.००	८५,५४,९४८.००	८५.८५	१४,१०,४२६.००	
३१११४ जम्मा विकास कार्य	२,५०,०००.००	२,५०,०००.००	१००	०.००	
३११११ सावारी साधारण	६१,००,०००.००	५२,१५,९३९.००	८५.६७	८,७४,०६१.००	
३१११२ मौशनी तथा औजार	३१,५४,१७११.००	३१,१८,९८८.००	१८.९६	३२,८११.००	
३१११३ फर्निचर तथा फिर्ता	२३,००,०००.००	१६,७३,३८६.००	७२.७६	६,२६,६१४.००	
३१११३२ अनुसन्धान तथा विकास सम्बन्धी खर्च	१३,००,०००.००	१३,००,०००.००	१००	०.००	
३११३४ कम्प्युटर सप्टवरयर निर्माण तथा खरीद खर्च	८०,००३.००	०.००	०	८०,००३.००	
३११११ सर्डक तथा पूतु निर्माण	१७,३६,१५,३५०.९९	१२,४०,४३,०८९.००	७१.४५	४,९५,७२,२६१.९९	
३१११३ विद्युत सरचना निर्माण	१,८२,६६,८८०.००	१,०९,४०,२८७.००	५९.८९	७३,२६,५९३.००	



**रंगेली नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मोरड़
कार्यालयको कोड : ८०१३४०४३००**

आय व्ययको विवरण

आ.व. ; २०७९/८० अवधी ; २०७९/०४/०१-२०८०/०३/३१

आय	व्यय				
३११५४ तटबच्य लापा बाधनिमाण	१८,४९,२१४.००	१४,७५,६८१.००	७९.८	३,७३,५२९.००	
३११५५ सिंचाई संरचना निर्माण	१,२८,००,०००.००	१,१८,६९,१३५.००	१२.७३	१,३०,८६५.००	
३११५६ खानेपानी संरचना निर्माण	१९,७९,५९४.००	१३,५२,५५०.००	६८.३१	६,२७,०४४.००	
३११५७ नव तथा वातावरण संरक्षण	१०,००,०००.००	७,००,०००.००	७०	३,००,०००.००	
३११५८ संरसफाई संरचना निर्माण	८६,७८,२७०.००	८६,५९,७९७.००	११.७९	१८,४७३.००	
३११५९ अम्य सार्वजनिक निर्माण	९,०४,९२,४१८.००	७,०७,४४,७३२.००	७८.१८	१,१७,४७,६८६.००	
३१६४१ निर्मित भवनका संरचनास्मक सुधार खर्च	११,००,०००.००	३९,१५,२१२.००	४३.०२	५१,८४,७८८.००	
३१७१५ पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	१,५०,०००.००	१,१६,९१३.००	७०.२८	३४,०८७.००	
३१९११ शैपारी आउने पूँजीगत	०.००	०.००	०	०.००	
जम्मा	१,००,९८,३८,०२८.९९	८४,१३,७९,०३८.९६	८३.३१	१६,८४,५८,९९०.८३	

तोकिए बमोजिमका अन्य विवरण

अन्य विवरणहरु यस नगरपालिकाको Website मा राखेको ।

रंगेली नगरपालिकाको वेबसाइट

यस रंगेली नगरपालिकाको वेबसाइट: <http://www.rangelimun.gov.np> रहेको छ ।

सूचना परियोजनामा प्राप्त भएको सहायता, ऋण, अनुदान एवम् सम्झौता सम्बन्धी विवरण

कुनै प्रकारको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्रवधिक सहयोग र सहजौता नभएको ।

रंगेली नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन

यस नगरपालिकाको Website मा राखेको ।

रंगेली नगरपालिकाले वर्गीकरण तथा संरक्षण गरेको सूचनको नामावली

सबै सूचना खुल्ला रहेको ।


रंगेली नगरपालिकामा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

माग भएको २ र उपलब्ध गराएको २ वटा ।

रंगेली नगरपालिकाले अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण

यस नगरपालिकाबाट निम्न प्रकाशन गरी वितरण भएको छ ।

- राजपत्र प्रकाशन
- नीति कार्यक्रम तथा बजेट पुस्तिका



स्वत प्रकाशन

प्रकाशक : रंगेली नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

रंगेली, मोरड, कोशी प्रदेश, नेपाल

प्रकाशन मिति : २०८० श्रावण १०

सम्पर्कका लागि : नगर कार्यपालिकाको कार्यालय

रंगेली, मोरड, कोशी, प्रदेश, नेपाल

फोन नं.: ०२१-५८०६७४

दमकल नं ९८०२७७७६०२



प्रमुख प्रशासकिय अधिकृतः श्री ओमकार प्रसाद न्यौपाने

सम्पर्क नं ९८५२०६८९९९

सूचना अधिकारी: ई.संजय गुप्ता रौनियार

सम्पर्क नं ९८०२७७७६०८

ईमेल: rangelimun@gmail.com

वेबसाइट: rangelimun.gov.np